



शंखरापुर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय, साँखु, काठमाडौं  
बागमती प्रदेश, नेपाल



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी  
नियमावली, २०६४ को नियम ३ बमोजिम सार्वजनिक गरिएको सम्पादित प्रमुख  
क्रियाकलापहरूको विवरण



२०८१, कार्तिक

## स्वत प्रकाशन (Proactive Disclosure)


नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको भावना बमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ। यसका लागि ऐन र नियमावलीमा गरी २० वटा शीर्षक तोकिएका छन्। सूचनाको हक सम्बन्धी कानूनको मूल ध्येय नै नागरिकले सूचना माग नगरे पनि आफ्नो निकायको पारदर्शिता, जवाफदेहिता र विश्वसनीयताको लागि नियमित रूपमा विवरण प्रकाशित (Proactive Disclosure) गर्ने क्रममा शंखरापुर नगरपालिका कार्यालय, काठमाडौंले चालु आ.व. २०८१/०८२ को २०८१ श्रावन १ गते देखि २०८१ असोज मसान्त सम्म सम्पादित कामको मुख्य मुख्य विवरण प्रस्तुत गरिएको छ।

शंखरापुर नगरपालिकाको कार्यालय, साँखु, काठमाडौं।

## शंखरापुर नगरपालिकाको कार्यालय शंखरापुर, काठमाण्डौ

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) र नियमावली, २०६५को नियम  
३ बमोजिम प्रकाशित विवरण

### क. नगरपालिकाको स्वरूप र प्रकृति



शंखरापुर नगरपालिका निर्वाचित जनप्रतिनिधिहरूले नेतृत्व गर्ने स्थानीय सरकार र सोको कार्यालय हो। नगरपालिका भित्रका मतदाताले निर्वाचित गरेको नगर प्रमुखको अध्यक्षमा नगर कार्यपालिका गठन हुन्छ। नगरपालिकाको नगर प्रमुख, नगर उप प्रमुख, प्रत्येक वडाका मतदाताले आ-आफ्नो वडामा निर्वाचित गरेका वडा अध्यक्षहरू र नगर सभाका सदस्यहरूले आफु मध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र दलित वा अल्पसंख्यक मध्येबाट तीन जना समेत गरी जम्मा ८ जना निर्वाचित सदस्य समेत गरी जम्मा १९ जना पदाधिकारी नगर कार्यपालिकामा सदस्यहरू रहने प्रावधान छ। शंखरापुर नगरपालिकाको बैठक आवश्यकताका आधारमा बस्ने गरेको छ। यसले गर्ने निर्णयहरूको कार्यान्वयन तथा दैनिक प्रशासन संचालनको लागि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा विभिन्न सेवा समूहका कर्मचारीहरू रहेका छन्। नेपालको संविधानको धारा २१६ र २२३ मा नगर कार्यपालिका र नगर सभाको व्यवस्था भई स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ ले नगरपालिकाले गर्ने कार्य निर्दिष्ट गरेको छ। स्थानीय संरचना अनुसार नगरपालिका जनताको सबभन्दा नजिकको घरदैलोको सरकार हो।

## ख. नगरपालिकाको काम कर्तव्य र अधिकार

नेपालको संविधान, २०७२ को अनुसुचि ८ मा स्थानीय तहको अधिकार निम्नानुसार व्यवस्था भएको छ।

१. नगर प्रहरी
२. सहकारी संस्था
३. एफ। एम सञ्चालन
४. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
५. स्थानीय सेवाको व्यवस्थापन
६. स्थानीय तथ्यांक र अभिलेख संकलन
७. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
८. आधारभूत र माध्यमिक शिक्षा
९. आधारभूत स्वास्थ्य र सरसफाइ
१०. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
११. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
१२. गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
१३. स्थानीय अभिलेख व्यवस्थापन
१४. घर जग्गा धनी पुर्जा वितरण
१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
१६. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
१७. बेरोजगारको तथ्यांक संकलन
१८. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
१९. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
२०. विपद व्यवस्थापन
२१. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
२२. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

**ग. स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ मा नगरपालिकाको काम कर्तव्य र अधिकार देहाय वमोजिम उल्लेख छ -:**

१. नगरपालिकाको एकल अधिकार संविधानको अनुसूची (८) मा उल्लेख भएबमोजिम हुने छन।
२. उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुने छ।

**क) नगर प्रहरी**

१) नगर प्रहरीको गठन सन्चालन व्यवस्थापन, अनुगमन तथा प्रहरी सम्बन्धि नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन

२) देहायका कार्यमा सहयोग पुर्याउनको लागि नगर प्रहरीको लागि परिचालन गर्न सक्ने

क. नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन

नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण

ख. स्थानीय स्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,

ग. स्थानीय बजार तथा पार्किङ्ग। स्थलको रेखदेख र व्यवस्थापन,

घ. गाउँ वा नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,

ङ. न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,

च. सार्वजनिक ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पुर्वाधारको संरक्षण र सुरक्षा,

छ. विपद् व्यवस्थापन सम्बन्धि खोजी उद्धार राहत तथा पुनस्थापना,

ज. अनधिकृत विज्ञापन तथा होडिङ्ग बोर्ड नियन्त्रण,

झ. छाडा पशु चौपायाको नियन्त्रण,

ञ. अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,

ट. कार्यपालिकाले तोकेको अन्य कार्य।

**ख) सहकारी संस्था**

१. सहकारी संस्था सम्बन्धि स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,

२. सम्बन्धित नगरपालिकाको भौगोलिक क्षेत्रभित्र संचालन हुने सहकारी संस्थाको दर्ता अनुमति खारेजी र विघटन।

३. सहकारी बचत तथा ऋण परिचालन सम्बन्धि स्थानीय मापदण्ड निर्धारण र नियमन,

४. सहकारी सम्बन्धि राष्ट्रिय, केन्द्रीय विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासंग समन्वय र सहकार्य,

५. सहकारी सम्बन्धि स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,

६. स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि,

७. स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास।

### ग) एफ।एम सन्चालन

१. एक सय वाट सम्मको एफ.एम रेडियो सन्चालन अनुमति, नविकरण, नियमन र खारेजी,
२. प्रदेश कानूनको अधीनमा रहि एफ.एम सन्चालन सम्बन्धि अन्य कार्य।

### घ) स्थानीय कर, सेवा शुल्क तथा दस्तुर :-

१. संघीय तथा प्रदेश कानूनको अधिनमा रहि सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भुमिकर (मालपोत), मनोरन्जन कर सम्बन्धि नीति, कानून मापदण्ड, कार्यान्वयन र नियमन,
२. स्थानीय पुर्वाधार तथा सेवाको शुल्क निर्धारण, सङ्कलन र व्यवस्थापन,
३. ट्रेकिङ कायाकिङ, क्यानोनिङ, वन्जीजम्प, जिपप्लायर, च्याफटिङ, मोटरवाटो, केबुलकार सेवालगायत अन्य जल तथा स्थल क्षेत्रमा सन्चालन हुने नविन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
४. जडीवुटी कवाडी र जिवजन्तु कर निर्धारण तथा संकलन,
५. स्थानीय राजश्वको आधार विस्तार तथा प्रावद्धन,
६. ढुङ्गा गिट्टी, बालुवा, माटो, काठ, दाउरा, जराजुरी, स्लेट, खरिढुङ्गा आदी प्रकृतिक एवं खानीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर संकलन,
७. सिफारिस, दर्ता, अनुमती, नविकरण आदीको शुल्क, दस्तुर निर्धारण र संकलन,
८. स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
९. राजश्व सुचना तथा तथ्याङ्कको आदान प्रदान,
१०. संघीय प्रदेश कानूनको अधिनमा रहि स्थानीय तहमा राजश्व चुहावट नियन्त्रण सम्बन्धि नीति कानून मापदण्ड र नियमन,
११. स्थानीय पुर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धि नीति कानून मापदण्ड र नियमन,
१२. मालपोत संकलन,
१३. कर तथा सेवा शुल्क सम्बन्धि अन्य कार्य

### ङ) स्थानीय सेवाको व्यवस्थापन

१. स्थानीय सेवाको व्यवस्थापन सम्बन्धि नीति, मापदण्ड, सेवा, सर्त, योजना, कार्यान्वयन र नियमन,
२. संविधानको धारा ३०२ को उपधारा(२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,

३. संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्तिविकास,
४. स्थानीय कानून बमोजिम संगठन तथा व्यवस्थापन सर्भेक्षण गरि संगठन संरचना तथा दरवन्दी निर्धारण,
५. स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रावद्धन र नियमन,
६. जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
७. स्थानीय सेवाको व्यवस्थापन सम्बन्धि अन्य कार्य

#### च) स्थानीय तथ्याङ्क र अभिलेख संकलन

१. स्थानीय तथ्याङ्क सम्बन्धि नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन,
२. आधारभुत तथ्याङ्क संकलन र व्यवस्थापन,
३. जन्म मृत्यु विवाह सम्बन्ध विच्छेद वसाई सराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पन्जीकरण व्यवस्थापन,
४. सूचना तथा संचार प्राविधियुक्त आधारभुत तथ्याङ्कको संकलन र व्यवस्थापन,
५. स्थानीय तथ्याङ्क र अभिलेख संकलन सम्बन्धि अन्य कार्य।

#### छ) स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

१. विकास आयोजना तथा परियोजना सम्बन्धि नीति, कानून, मापदण्ड तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
२. आर्थिक सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पुर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्याङ्कन,
३. आयोजनाको अध्ययन, अनुसन्धान तथा पभाव मुल्याङ्कन,
४. सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
५. संड्घीय तथा प्रदेश कानूनको अधिनमा रहि शहरी विकास, वस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा आयोजना पहिचान अध्ययन, कार्यान्वयन र नियमन,
६. राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
७. सरकारी भवन, बिद्यालय, सामुदायीक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार र व्यवस्थापन,
८. संड्घीय र प्रदेश स्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय सहजीकरण र सहयोग
९. सुरक्षित वस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, अनुगमन, नियमन र मुल्याङ्कन
१०. सार्वजनिक निर्माण कार्यका लागि प्रचलित कानून बमोजिमको «घ» वर्गको इजाजतपत्रको जारी, नविकरण ताथ खारेजी,

११. पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यन्वयन, व्यवस्थापन, अनुगमन र नियमन
१२. नवीन पर्यटकीय वा तथाकार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यन्वयन, व्यवस्थापन, अनुगमन र नियमन
१३. विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य

#### ज) आधारभुत र माध्यमिक शिक्षा

१. प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभुत शिक्षा, अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई, सामुदायिक सिकाई र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यन्वयन, अनुगमन, मुल्याङ्कन र नियमन
२. सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन,
३. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति, व्यवस्थापन, मुल्याङ्कन र नियमन,
४. मातृभाषा शिक्षादिने विद्यालयको अनुमति, अनुगमन तथा नियमन,
५. गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
६. गाउँ तथा नगर शिक्षा समिति गठन तथा व्यवस्थापन,
७. विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
८. विद्यालयको नामाकरण,
९. सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
१०. विद्यालयको गुणस्तरी अभिवृद्धि तथा पाठ्यसामग्रीको वितरण,
११. सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरवन्दी मिलान
१२. विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजना तथा नियमन,
१३. सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार सञ्चालन र व्यवस्थापन
१४. आधारभुत तहको परिक्षा सञ्चालन, अनुगमन र व्यवस्थापन,
१५. विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन
१६. निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
१७. ट्युसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्ययन सेवाका अनुमति र नियमन,
१८. स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
१९. स्थानीय पुस्तकालय र वाचानालयको सञ्चालन तथा व्यवस्थापन,
२०. माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
२१. सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको वनोट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,



२२. शिक्षण शिकाई, शिक्षक र कर्मचारीको तालिम तथा क्षमता विकास,
२३. अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन।

#### झ) आधारभुत स्वास्थ्य र सरसफाई

१. आधारभुत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानुन, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
२. आधारभुत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,
३. अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
४. स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,,
५. स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा ध्वनिको प्रदुषण नियन्त्रण र नियमन,
६. सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन
७. स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
८. रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
९. औषधी पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
१०. सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्काशित फोहोरमैला व्यवस्थापनमा निजी र गैरसरकारी क्षेत्रसँग समन्वय सहकार्य र साझेदारी,
११. परिवार नियोजन तथा मातृशिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन र नियमन,
१२. महिला तथा बालबालिकाको कुपोषण न्युनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापन,

#### ज) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

१. स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन,
२. बजार तथा हाट बजार व्यवस्थापन,
३. स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मुल्य निर्धारण र अनुगमन,
४. स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
५. स्थानीय वस्तु र सेवा व्यापारको मुल्य तथा गुणस्तरको अनुगमन र नियमन,
६. स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन,
७. स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
८. निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
९. स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,

१०. स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,
११. उपभोक्ता सचेतना अभिवृद्धि लक्षित उपभोक्तको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
१२. वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
१३. स्थानीयस्तरमा वातावरणीय जोखिम न्युनीकरण,
१४. स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको वेचविखन र उपभोग तथा वातावरणीय प्रदुषण र हानीकारक पदार्थहरुको हानीकारक पदार्थहरुको नियन्त्रण, अनुगमन तथा नियमन,
१५. स्थानीयस्तरमा सरसफाई तथा फोहोरमैला व्यवस्थापन,
१६. स्थानीयस्तरमा न्युन कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
१७. स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण तथा प्रवर्द्धन,
१८. स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण व्यवस्थापन,
१९. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

#### ट) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई

१. स्थानीय, ग्रामीण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
२. स्थानीय, ग्रामीण तथा कृषि सडक, झोलुङ्गे पुल, पुलेसा, सिँचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत सम्भार र नियमन,
३. स्थानीय स्तरका सिँचाई प्राणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
४. यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
५. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक सम्बन्धी अन्य कार्य,

#### ठ) गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

१. गाउँसभा वा नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
२. स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृति,
३. सभाका समितिहरुको गठन र सञ्चालन,
४. स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन,
५. कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,

६. विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देश,
७. गाउँपालिका तथा नगरपालिकादलाई आर्थिक व्ययभार पर्ने विषयको नियमन,
८. स्थानीय मेलमिलाप र मध्यस्थता,
९. गाउँ सभा, नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

#### ड) स्थानीय अभिलेख व्यवस्थापन

१. स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
२. जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पुर्वाधार, रोजगारीको अवस्था, कुल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास तथा लैङ्गिक सशक्तीकरण सुचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा स्रोत नक्साको अद्यावधिक अभिलेखन,
३. सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन,
४. सार्वजनिक सम्पत्ति; सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यावसायको विवरण सहितको अद्यावधिक अभिलेख,
५. आफ्नो क्षेत्रभित्र सम्पन्न भएका वस्तु तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अद्यावधिक अभिलेखन,
६. स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
७. स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

#### ढ) जग्गा धनी दर्ता प्रमाण पुर्जा वितरण

१. स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाविक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
२. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
३. भूमिको वर्गीकरण अनुसारको लगत,
४. सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण,
५. नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजीकरण
६. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य।

ण) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

१. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
२. कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पुर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,
३. कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा माहामारी रोगको नियन्त्रण,
४. पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,
५. कृषि वातावरण संरक्षण तथा जैविक विविधताको सरक्षण र प्रवर्द्धन,
६. पशुनक्ष सुधार पद्धतिको विकास र व्यवस्थापन,
७. उच्च मुल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,
८. स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,
९. पशु आहारको गुणस्तर नियमन,
१०. स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,
११. पशु वाधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,
१२. पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण,
१३. पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

त) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन

१. संघ र प्रदेश कानूनको अधिनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,
२. जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,
३. जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन,
४. संघ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनस्थापना केन्द्रको सञ्चालन र व्यवस्थापन,
५. सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मासिक असन्तुलन भएका व्यक्तिहरुको पुनस्थापना केन्द्रको सञ्चालन, व्यवस्थापन, अनुगमन र नियमन,
६. जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

#### थ) बेरोजगारको तथ्याङ्क सङ्कलन

१. रोजगार तथा बेरोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
२. स्थानीयस्तरमा रहेका विदेशी तथा स्वदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापना,
३. विभिन्न क्षेत्र तथा विषयका दक्ष जनशक्तिको तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन,
४. सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रम शक्तिको सूचना तथा तथ्याङ्कको सङ्कलन तथा व्यवस्थापन,
५. रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
६. वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको सामाजिक पुनः एकीकरण,
७. वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग,
८. बेरोजगारको तथ्याङ्क सङ्कलन सम्बन्धी अन्य कार्य।

#### द) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

१. कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
२. कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
३. कृषकहरुको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
४. कृषि वीउवीजन, नक्ष, मसलन्द र रसायन तथा औषधीहरुको आपूर्ति, उपयोग र नियमन,
५. कृषक समुह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरुको समन्वय, व्यवस्थापन र नियमन,
६. स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
७. कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार,
८. स्थानीयस्तरका श्रोत केन्द्रहरुको विकास र व्यवस्थापन,
९. प्राङ्गारिक खेती तथा मलको प्रवर्द्धन र प्रचार प्रसार,
१०. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य।

#### घ) खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा

१. स्थानीय खानेपानी, सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन,
२. खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,

३. एक मेगावाट सम्मका जलविद्युत ओजना सम्बन्धी स्थानीयस्तरको नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन,
४. स्थानीय तहमा वैकल्पिक उर्जा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन,
५. स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन, अनुगमन र नियमन,
६. स्थानीय तहमा वैकल्पिक उर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
७. खानेपानी, साना जलविद्युत आयोजना तथा वैकल्पिक उर्जा सम्बन्धी अन्य कार्य।

#### न) विपद् व्यवस्थापन

१. विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड, योजना कार्यान्वयन, अनुगमन र नियमन,
२. स्थानीयस्तरमा विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना, पुर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामग्रीको पुर्व भण्डारण, वितरण र समन्वय,
३. स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन,
४. विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरूको पहिचान र स्थानान्तरण,
५. विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय, संघ तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
६. विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र श्रोत साधनको पहिचान,
७. विपद् जोखिम न्युनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यन्वयन, अनुगमन नियमन,
८. विपद् पश्चात् स्थानीयस्तरको पुर्नस्थापना र पुनःनिर्माण,
९. स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापना र अध्ययन, अनुसन्धान,
१०. स्थानीय आपतकालिन कार्य सञ्चालन प्रणाली,
११. समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,
१२. विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य।

#### प) जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

१. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानुन, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,

२. पानी मुहानको संरक्षण,
३. सामुदायिक भु-संरक्षण र सो मा आधारित आय आर्जन कार्यक्रम,
४. भु-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकुलन,
५. खानी तथा खनिज पदार्थसम्बन्धी सूचना ताथ तथ्याङ्क सङ्कलन,
६. बहुमुल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र सफ्रवद्धनमा सहयोग, ढुङ्गा, गिट्टी, बालुवा, माटो, खरिढुङ्गा, तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
७. भौगर्भिक नक्सा प्रकाशन ।

#### फ) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

१. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीय स्तरको नीति, कानुन, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
२. पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवद्र्धन र विकास
३. परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,
४. प्रचलित कानुन विरुद्धका कुरिती तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन सम्बन्धी कार्य,
५. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य ।
६. गाउँपालिका तथा नगरपालिकाले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकारसंविधानको अनुसूची - ९ मा उल्लेख भए बमोजिम हुनेछ ।
७. उपदफा (३) को सर्वमान्यतामा प्रतिकुल असर नपर्ने गरी देहायको विषयमा संघ तथा प्रदेश कानुनको अधिनमा रही गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

#### क. खेलकुद र पत्रपत्रिका

१. स्थानीयस्तरका खेलकुदको संरचनाको पुर्वाधार निर्माण, सञ्चालन तथा विकास,
२. स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघसंस्थाको नियमन र समन्वय,
३. खेलकुदको विकास र प्रवद्र्धन,
४. खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
५. खेलकुद सम्बन्धी पुर्वाधारको विकास,
६. स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन, ।

## ख. स्वास्थ्य

१. संघीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
२. जनरल अस्पताल, नर्सिङ्ग होम, ध्यान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन, अनुमति र नियमन,
३. स्थानीयस्तरमा औषधीजन्य वनस्पति, जडीबुटी र अन्य औषधीजन्य वस्तुको उत्पादन प्रशोधन र वितरण,
४. स्वास्थ्य विमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन,
५. स्थानीयस्तरमा औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्युनतम मुल्य निर्धारण र नियमन,
६. स्थानीयस्तरमा औषधीको उचित प्रयोग र शुद्ध जीव निरोधक प्रतिरोध न्युनीकरण,
७. स्थानीयस्तरमा औषधी र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
८. स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
९. स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स),
१०. स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनस्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
११. स्वास्थ्य जीवनशैली, पोषण, शरीरिक व्ययाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
१२. जुनोटिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
१३. सुन्ती, मदिरा र लागु पदार्थ जन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि,
१४. आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
१५. जनस्वास्थ्य, आपतकालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण र योजना कार्यन्वयन,
१६. रोग नियन्त्रण तथा रोकथाम
१७. आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन,

## ग. विद्युत, खानेपानी तथा सिँचाई जस्ता सेवाहरू

१. विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,



२. खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
३. स्थानीय साना सतह तथा भूमिगत सिँचाई प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र संकलन सम्बन्धी व्यवस्थापन,

**घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क**

१. स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन र नियमन,
२. प्राकृतिक श्रोत साधन र सेवा शुल्क, रोयल्टी संकलन, समन्वय र नियमन,
३. खनिज पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी संकलन,
४. सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी संकलन,

**ङ. वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता**

१. वन, जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
२. स्थानीयस्तरमा सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती र साझेदारी वनको संरक्षण, सम्वद्र्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समुहको व्यवस्थापन,,
३. मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कवुलियती वनको व्यवस्थापन,
४. स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन,
५. स्थानीयस्तरमा निजी वनको प्रवद्र्धन, अनुगमन र नियमन,
६. स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखो वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
७. स्थानीयस्तरमा जडीवुटी तथा अन्य गैर काष्ठ वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, संकलन, प्रवद्र्धन, प्रशोधन र बजार व्यवस्थापन,
८. वन, वीऊ, बगैचा स्थापना, व्यवस्थापन र प्रवद्र्धन,
९. नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवद्र्धन,
१०. वन्यजन्तु र चरचचुरुङ्गीको संरक्षण, व्यावसायिक पालन, उपयोग र अनुगमन,
११. मानव तथा वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
१२. स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र संचालन,

१३. स्थानीय वन्यजन्तु पर्यटन र आय आर्जन,
१४. स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
१५. स्थानीयस्तरमा वन, वन्यजन्तु तथा चरचचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन, अनुसन्धान,
१६. विश्वसम्पदना सूचीमा परेका स्मारक र पुरातात्विक महत्वका वन, सिमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
१७. मिचाहा प्रजातिको नियन्त्रण,
१८. स्थानीयस्तरको जोखिम न्यूनीकरण,
१९. जैविक विवधताको अभिलेखाङ्कन,
२०. स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
२१. स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत आनयोजना, तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
२२. रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
२३. स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
२४. स्थानीय स्तरमा प्रदुषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन र व्यवस्थापन,
२५. स्थानीयस्तरमा न्युन कार्बनमुखी तथा वातावरण मैत्री विकास अवलम्बन,
२६. स्थानीयस्तरमा वातावरण संरक्षण, क्षेत्र निर्धारण र व्यवस्थापन।

### च. सामाजिक सुरक्षा र गरिबी निवारण

१. सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
२. लक्षित समुह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, श्रोत परिचालन र व्यवस्थापन,
३. सामाजिक सुरक्षाको कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
४. सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,
५. गरिव घरपरिवार पहिचा सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
६. स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन।

### छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क

१. व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,

२. व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
३. व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन।
४. स्थानीयस्तरमा पुरातत्व, प्राचीन स्मारक र सङ्ग्रहालय संरक्षण, स्म्वद्र्धन र पुनःनिर्माण।

#### ज. सुकुम्बासी व्यवस्थापन

१. सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
२. सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन।

#### झ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

१. प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
२. प्राकृतिक स्रोतबाट प्राप्त हे रोयल्टी संकलन तथा बाडफाडँ।

#### ञ. सवारी साधन अनुमति

१. यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
२. स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नविकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,
३. वातावरण मैत्री, जलवायु परिवर्तन अनुकुलन, विपद् जोखिम, अपाङ्गता र लैङ्गिक मैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रवर्द्धन।
४. उपदफा (१) र (३) मा उल्लिखित अधिकारका अतिरिक्त गाउँपालिका तथा नगरपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ।

#### क. भूमि व्यवस्थापन

१. सङ्घिय तथा प्रदेश कानूनको अधिनमा रही स्थानीय स्तरको भु उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा योजना र कार्यान्वयन,
२. संघिय तथा प्रदेशको मापदण्डको अधिनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत बस्ती विकासका लागी जग्गाको एकीकरण तथा विकास व्यवस्थापन,
३. स्थानीयस्तरमा अव्यवस्थित बसोबास व्यवस्थापन।

## ख. सञ्चार सेवा

१. संघिय तथा प्रदेश कानूनको अधिनमा रही स्थानीय क्षेत्र भित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तार बिहीन टेलिभिजन प्रसारणको अनुमति, नविकरण र नियम,
२. स्थानीय क्षेत्रको सूचना प्रविधिको विकास र प्रवर्द्धन गर्ने।

## ग. यातायात सेवा

१. स्थानीय बस, ट्रली बस, ट्राम जस्ता मध्यम क्षमताको मास ट्रान्जिट प्रणालीको नीती, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियम,
२. राष्ट्रिय रेल पुर्बाधारको उपयोग तथा महानगरीय क्षेत्रभित्र शहरी रेल सेवाको संजाल, व्यवस्थापन, मर्मत सम्भार, समन्वय, साझेदारी र सहकार्य।
३. संघ वा प्रदेशले स्विधान तथा प्रचलित कानून बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रको कुनै विषय गाउँपालीका वा नगरपालीकालाई कानून बमोजिम निक्षेपण गर्न सक्नेछ।
४. गाउँपालीका वा नगरपालीकाको उपदफा १, २ र ३ बमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसारको कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि बनाई लागु गर्न सक्नेछ।
५. स्थानीय तहले प्रदेश सरकारको परामर्श नेपाल सरकारको पुर्व स्वीकृति लिई बिदेशका कुनै स्थानीय सरकार संग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ।

## घ. नगरपालिकाबाट प्रदान गरिने सेवा र लाग्ने दस्तुर

नगरकार्यपालिका कार्यालयबाट जारी गरिने सेवा र लाग्ने दस्तुरका लागि नागरिक वडापत्र मस्यौदाको रूपमा रहेको छ। र सो स्वीकृत भएपछि प्रकाशन गरिने छ।



शंखरापुर नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
साँखु, काठमाडौं  
बागमती प्रदेश, नेपाल  
२०७३  
सेवाग्राहीहरूको लागि जारी गरेको  
नागरिक बडापत्र



गुनासो सुन्ने अधिकारी: श्री प्रमुख प्रशासकीय अधिकृत

सि।नं.	सेवा सुविधाको प्रकार	जिम्मेवार कर्मचारी/पदाधिकारी	सेवा दिने शाखा /उपशाखा/इ कार्ड	आवश्यक कागजातहरू/ प्रक्रिया	सेवा लिन लाग्ने	
					समय	शुल्क
प्रशासन, योजना तथा अनुगमन सम्बन्धी						
१	उपभोक्ता समितिबाट योजना कार्यान्वयन	योजना तथा अनुगमन शाखा प्रमुख	योजना तथा अनुगमन उपशाखा	<u>योजना सम्झौताको लागि</u> <ul style="list-style-type: none"><li>➤ निवेदन</li><li>➤ निर्वाचित पदाधिकारीहरूको उपस्थितिमा सरोकारवाला पक्षहरू सहित उपभोक्ता समिति गठन गरेको निर्णयको प्रतिलिपि</li><li>➤ उपभोक्ता समिति गठनमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको हुनु पर्ने साथै उपभोक्ता समिति सकेसम्म समावेशी हुनु पर्ने</li><li>➤ प्रमुख पदहरू मध्ये १ पद महिला हुनु पर्ने</li><li>➤ उपभोक्ता समितिको छाप हुनु पर्ने</li><li>➤ योजनाको प्राविधिक लागत अनुमान</li><li>➤ उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि</li><li>➤ सम्झौताको लागि वडा कार्यालयको सिफारिस<ul style="list-style-type: none"><li>• निर्माणको विवरण र लागत सहभागिता सम्बन्धी निर्णय प्रतिलिपि</li></ul></li></ul>	कागजात पुगेको दिन	निःशुल्क

				<ul style="list-style-type: none"> <li>• योजनाको हालको अवस्थाको फोटोहरू</li> <li>• उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति बढीमा तीन जना (एक महिला सहित) पदाधिकारीहरूको संयुक्त दस्तखतबाट सञ्चालन गर्ने गरी बैंक नाम समेत उल्लेख भएको निर्णयको प्रतिलिपि</li> <li>• कार्य प्रगतिको आधारमा भुक्तानी दिने हुँदा पेशकी उपलब्ध नगराइने</li> </ul> <p><u>भुक्तानीको लागि आवश्यक प्रक्रिया</u></p> <ul style="list-style-type: none"> <li>➤ बिल भर्पाइ VAT/PAN बिल</li> <li>➤ डोर हाजिरी</li> <li>➤ कार्य गर्नु अगाडि, कार्य गर्दै गर्दा र कार्य सम्पन्न भए पछाडिको फोटो</li> <li>➤ कार्य सम्पन्न भएको भन्ने उपभोक्ता समितिको निर्णयको प्रतिलिपि</li> <li>➤ अनुगमन समितिको भुक्तानी सिफारिसको लागि निर्णयको प्रतिलिपि</li> <li>➤ तोकिएको प्राविधिकको अन्तिम कार्यसम्पन्न प्रतिवेदन</li> <li>➤ वडा कार्यालयको कार्य सम्पन्न भएको र यस योजनामा अन्यत्रबाट रकम विनियोजन नभएको सिफारिस</li> <li>➤ उपभोक्ता समितिको निवेदन</li> <li>➤ सार्वजनिक परीक्षण वा जनपरीक्षण गरेको निर्णयको प्रतिलिपि</li> <li>➤ अनुसूची ३, ४ र ६</li> <li>➤ योजनाको म्याद थप गर्नुपर्ने भएमा कारण र आधार सहितको समितिको निर्णय तथा वडा कार्यालयको सिफारिस साथ म्याद थप गर्न पेश गर्ने</li> <li>➤ भुक्तानी पाउँ भनी अध्यक्षले दिएको निवेदन</li> </ul>		
--	--	--	--	--	--	--

२	विभिन्न सिफारिस	प्रशासन शाखा प्रमुख	प्रशासन, उपशाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ सम्बन्धित सिफारिसको लागि आवश्यक कागजातहरू</li> </ul>	सोहि दिन	निःशुल्क
३	विभिन्न अंग्रेजी सिफारिस	प्रशासन शाखा प्रमुख	प्रशासन, उपशाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ सम्बन्धित सिफारिसको आवश्यक कागजातहरू</li> </ul>	सोहि दिन	निःशुल्क
४	एफ्। एम. सन्चालन दर्ता/अनुमति र नविकरण	प्रशासन शाखा प्रमुख	प्रशासन, उपशाखा	<p>अनुसूचि १ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने।</p> <ul style="list-style-type: none"> <li>➤ प्रसारण संस्था दर्ताको प्रमाणपत्र, सम्बन्धित विधान</li> <li>➤ सञ्चालकहरूको नागरिकताको प्रतिलिपि।</li> <li>➤ ईजाजत लिन खोजेको विषयको आर्थिक, प्राविधिक तथा व्यवसायिक पत्रमा विस्तृत अध्ययन गर्न लगाई तयार गरेको प्रतिवेदन।</li> </ul>	केहि दिन	रु १०,०००/- दर्ता/अनुमति र रु ५०००/- नविकरण
कृषि विकास सम्बन्धी						
५	कृषि समूह दर्ता	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूहको निवेदन</li> <li>➤ प्रस्तावित समूहको विधान</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ समूहका सदस्यहरूको नागरिकताको प्रतिलिपि</li> <li>➤ समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ अध्यक्षको २ प्रति फोटो</li> </ul>	प्रमाण पुगेको सोही दिन	रु १०००



६	कृषि समूह नवीकरण	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूहको निवेदन</li> <li>➤ समूहको नविकरण सम्बन्धी गरेको निर्णयको प्रतिलिपि</li> <li>➤ आन्तरिक लेखापरीक्षण प्रतिवेदन</li> <li>➤ दर्ताको सञ्चल प्रमाणपत्र</li> <li>➤</li> </ul>	प्रमाण पुगेको सोही दिन	रु ५००
७	मलखाद, कृषि सामग्री विक्रेता सूची दर्ता तथा नवीकरण	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित सहकारी निवेदन</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ विक्रेताको प्रमाणपत्र</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ सञ्चालकहरूको २/२ प्रति फोटो</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ बहालमा बसेको भए सोको सम्झौता पत्रको प्रतिलिपि</li> <li>➤ कर चुक्ता (व्यवसाय/सम्पत्ति/मालपोत/बहाल कर लगायत)</li> <li>➤ अन्य आवश्यक कागजातहरू/प्यान प्रमाणपत्रको प्रतिलिपि</li> </ul>	प्रमाण पुगेको सोही दिन	दर्ता तथा नविकरण शुल्क रु १०००
८	कृषि ऋण तथा अनुदान सिफारिस	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह/व्यक्तिको निवेदन</li> <li>➤ प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</li> <li>➤ परियोजनाको प्रस्ताव</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ बहालमा बसेको भए सोको सम्झौता पत्रको प्रतिलिपि</li> </ul>	प्रमाण पुगेको सोही दिन	निःशुल्क

				<ul style="list-style-type: none"> <li>➤ कर चुक्ता (व्यवसाय/सम्पत्ति/मालपोत/बहाल कर लगायत)</li> <li>➤ अन्य आवश्यक कागजातहरू</li> </ul>		
९	कृषि बिमा सिफारिस	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह/व्यक्तिको निवेदन</li> <li>➤ प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</li> <li>➤ परियोजनाको प्रस्ताव</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ बहालमा बसेको भए सोको सम्झौता पत्रको प्रतिलिपि</li> <li>➤ कर चुक्ता (व्यवसाय/सम्पत्ति/मालपोत/बहाल कर लगायत)</li> <li>➤ अन्य आवश्यक कागजातहरू</li> </ul>	प्रमाण पुगेको सोही दिन	रु ५००
१०	मौरीघार सहित कृषक समूह तथा व्यवसायिलाई अनुदानमा वितरण	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह/व्यक्तिको निवेदन</li> <li>➤ प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</li> <li>➤ परियोजनाको प्रस्ताव</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ बहालमा बसेको भए सोको सम्झौता पत्रको प्रतिलिपि</li> </ul>	बढीमा ३ महिना	निःशुल्क

				<ul style="list-style-type: none"> <li>➤ कर चुक्ता (व्यवसाय/सम्पत्ति/मालपोत/बहाल कर लगायत)</li> <li>➤ मौरी घर पुरानो भए सङ्ख्या उल्लेख गर्ने</li> <li>➤ अन्य आवश्यक कागजातहरु</li> </ul>		
११	फलफुलको विरुवा वितरण अनुदानमा	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह/व्यक्तिको निवेदन</li> <li>➤ प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ फर्म सञ्चालकहरुको नागरिकताको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ बहालमा बसेको भए सोको सम्झौता पत्रको प्रतिलिपि</li> <li>➤ कर चुक्ता (व्यवसाय/सम्पत्ति/मालपोत/बहाल कर लगायत)</li> <li>➤ अन्य आवश्यक कागजातहरु</li> </ul>	बढीमा २ महिना	निःशुल्क
१२	यान्त्रिकरण अनुदानमा वितरण	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह/व्यक्तिको निवेदन</li> <li>➤ प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ फर्म सञ्चालकहरुको नागरिकताको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ बहालमा बसेको भए सोको सम्झौता पत्रको प्रतिलिपि</li> <li>➤ कर चुक्ता (व्यवसाय/सम्पत्ति/मालपोत/बहाल कर लगायत)</li> </ul>	बढीमा ६ महिना	निःशुल्क

				<ul style="list-style-type: none"> <li>➤ अन्य आवश्यक कागजातहरू</li> </ul>		
१३	कृषि सम्बन्धी प्राविधिक सेवा	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह/व्यक्तिको निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी</li> </ul>	जानकारी प्राप्त भएपछि तुरुन्तै	निःशुल्क
१४	सहुलियत दरको विद्युत मिटर(कृषि मिटर) सिफारिस	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह/व्यक्तिको निवेदन</li> <li>➤ प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ बहालमा बसेको भए सोको सम्झौता पत्रको प्रतिलिपि</li> <li>➤ कर चुक्ता (व्यवसाय/सम्पत्ति/मालपोत/बहाल कर लगायत)</li> <li>➤ स्थलगत निरीक्षण</li> <li>➤ अन्य आवश्यक कागजातहरू</li> </ul>	जानकारी प्राप्त भएपछि तुरुन्तै	निःशुल्क
१५	कृषि सेवा सम्बन्धी अन्य सिफारिस	कृषि विकास उपशाखा प्रमुख	कृषि विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो , सो व्यहोरा खुलेको निवेदन</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धीत वडाबाट सर्जिमिन मुचुल्का सहितको</li> </ul>	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	निःशुल्क

				<p>सिफारिस पत्र</p> <ul style="list-style-type: none"> <li>➤ सम्बन्धीत सिफारिसको लागि आवश्यक अन्य कागजातहरू</li> </ul>		
पशु विकास सम्बन्धी						
१६	पशु पन्छी समूह दर्ता तथा नवीकरण	पशु विकास उपशाखा प्रमुख	पशु सेवा शाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूहको निवेदन</li> <li>➤ प्रस्तावित समूहको विधान</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ समूहका सदस्यहरूको नागरिकताको प्रतिलिपि</li> <li>➤ समूहका सदस्यहरूले दर्ता गर्नको लागि गरेको निर्णयको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ अध्यक्षको २ प्रति फोटो</li> </ul>	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	दर्ता शुल्क रु १००० र नविकरण शुल्क रु ५००
१७	पशु पन्छी सम्बन्धी ऋण तथा अनुदान सिफारिस	पशु विकास उपशाखा प्रमुख	पशु विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह/व्यक्तिको निवेदन</li> <li>➤ प्रस्तावित फर्मको प्रबन्धपत्र वा प्रस्ताव</li> <li>➤ परियोजनाको प्रस्ताव</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ फर्म सञ्चालकहरूको नागरिकताको प्रतिलिपि</li> <li>➤ नगरपालिकामा दर्ता भएको भए सोको प्रतिलिपि</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ बहालमा बसेको भए सोको सम्झौता पत्रको प्रतिलिपि</li> </ul>	प्रमाण पुगेको सोही दिन	निःशुल्क

				<ul style="list-style-type: none"> <li>➤ कर चुक्ता (व्यवसाय/सम्पत्ति/मालपोत/बहाल कर लगायत)</li> <li>➤ अन्य आवश्यक कागजातहरू</li> </ul>		
१८	पशु पन्छी मृत्यु प्रमाणित सिफारिस	पशु विकास उपशाखा प्रमुख	पशु विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित समूह व्यक्तिको /निवेदन पत्र</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ विमित पशु धनीको नागरिकताको प्रतिलिपि</li> <li>➤ पशुधनको बीमालेखको प्रतिलिपि</li> <li>➤ सर्जिमन मुचुल्का</li> <li>➤ मृत्यु भएको पशुको संकेत चिन्ह प्रस्ट देखिने फोटो</li> <li>➤ पशुधन विमा दावि सम्बन्धी पशुपन्छी/ चिकित्सक प्राविधिकको प्रमाण पत्र</li> </ul>	जानकारी प्राप्त भएपछि तुरुन्तै	निःशुल्क
१९	पशु पन्छी सम्बन्धी प्राविधिक सेवा	पशु विकास उपशाखा प्रमुख	पशु विकास उपशाखा	सम्बन्धित समूह व्यक्तिको /निवेदन पत्र वा टेलिफोन वा मौखिक जानकारी	जानकारी प्राप्त भएपछि तुरुन्तै	निःशुल्क
२०	पशु पन्छी उपचार सेवा	पशु विकास उपशाखा प्रमुख	पशु विकास उपशाखा	विरामी पशु पन्छीलाई पशु सेवा केन्द्रमा ल्याउनु पर्ने वा केन्द्रमा ल्याउन सम्भव नभएमा उपचारका लागि शाखामा अनुरोध गर्नु पर्ने	जानकारी प्राप्त भएपछि तुरुन्तै	निःशुल्क
२१	माईनर सर्जरी	पशु विकास उपशाखा प्रमुख	पशु विकास उपशाखा	सानातिना घाउ खटिराको माईनर सर्जरी शाखाबाट उपलब्ध हुन सक्ने	जानकारी प्राप्त भएपछि तुरुन्तै	निःशुल्क

२२	पशु पन्छी सेवा सम्बन्धी अन्य सिफारिस	पशु विकास उपशाखा प्रमुख	पशु विकास उपशाखा	<ul style="list-style-type: none"> <li>➤ कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो , सो व्यहोरा खुलेको निवेदन</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ वडाको सिफारिस तथा सर्जिमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धीत वडाबाट सर्जिमिन मुचुल्का सहितको सिफारिस पत्र</li> <li>➤ सम्बन्धीत सिफारिसको लागि आवश्यक अन्य कागजातहरू</li> </ul>	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए सो को भोलिपल्ट	निःशुल्क
आर्थिक प्रशासन सम्बन्धी						
२३	आर्थिक सहायता	नगर प्रमुख	प्रशासन, योजना तथा अनुगमन शाखा र आर्थिक प्रशासन शाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ सम्बन्धित वडा कार्यालयको सिफारिस</li> </ul>	सोहि दिन	निःशुल्क
२४	विपन्न नागरिकलाई १ लाख सम्मको सुचिकृत जटिल रोगको उपचार खर्च सिफारिस	जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख	जनस्वास्थ्य प्रवर्द्धन उपशाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ नागरिकता प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ अस्पतालले रोग निदान गरेको सिफारिस</li> <li>➤ सम्बन्धित वडाको विपन्नताको सिफारिस</li> </ul>	सोहि दिन	निःशुल्क
पूर्वाधार विकास सम्बन्धी						

२५	घर नक्सापास	पूर्वाधार विकास शाखा प्रमुख	पूर्वाधार विकास शाखा	<p><b>प्लिनथ लेभलसम्मको इजाजत</b></p> <ul style="list-style-type: none"> <li>➤ नक्सा दरखास्त फारम</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि</li> <li>➤ चालू आ.व. को मालपोत तिरेको रसिद</li> <li>➤ प्रमाणित फाइल नक्सा वा नापी नक्साको प्रतिलिपि</li> <li>➤ चारकिल्ला प्रमाणित प्रतिलिपि</li> <li>➤ ६ प्रति पासपोर्ट साइजको फोटो</li> <li>➤ नगरपालिकाद्वारा निर्धारित मापदण्ड नियम अनुसार नक्सा तयार गरी घरधनीले पेश गर्न ल्याउनु पर्ने तथा नगर कार्यपालिका कार्यालयमा पेश गर्नु पर्ने</li> <li>➤ १५ दिने सूचनाको म्याद पुरा भएपछि दावी विरोध नआएमा सम्बन्धित जग्गामा सम्बन्धित वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधिको रोहबरमा सर्जमिन मुचुल्का गराई सम्बन्धित वडा कामकाज गर्न तोकिएको प्राविधिकलाई घरनक्सा जिम्मा लगाउने ।</li> <li>➤ प्राविधिक दृष्टिले उक्त घर नक्सा पास गर्न उपयुक्त रहेको/नरहेको बारे स्थलगत रूपमा गई प्रतिवेदन दिएपछि मात्र वडा कार्यालयले घरनक्सा पासका लागि नगरपालिकामा सिफारिस गर्ने ।</li> </ul> <p><b>प्लिनथ लेभलभन्दा माथिको स्थायी ईजाजत</b></p> <ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारी अनुमति लिए अनुसारको घर निर्माण भएको स्थायी अनुमति दिने सिफारिस गरेको स्थलगत प्रतिवेदन</li> <li>➤ प्लिनथ लेभल सम्म भएको कामको प्रगति देखिने कम्तिमा २/३ एंगलको रंगिन फोटो</li> </ul>	१५ देखि २० दिन	<p><u>नगरपालिकाको आर्थिक ऐन.२०८१/८२ को अनुसूची ९ क्र.सं.१४ अनुसार</u></p>
----	-------------	-----------------------------	----------------------	---	----------------	---



				<ul style="list-style-type: none"> <li>➤ अस्थायी इजाजत र स्थायी ईजाजत पत्र दिने बीचको फरक कम्तिमा २० दिनको हुनेछ ।</li> <li><b>घर निर्माण सम्पन्न प्रतिवेदन</b></li> <li>➤ निवेदन</li> <li>➤ जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि</li> <li>➤ भवन निर्माण स्थायी इजाजत पत्रको प्रतिलिपि</li> <li>➤ सम्बन्धित वडामा कामकाज गर्न तोकिएको प्राविधिक कर्मचारीको अनुमति लिए अनुसारको घर निर्माण भएकोले स्थायी अनुमती दिन सिफारिस गरेको स्थलगत प्रतिवेदन</li> <li>➤ त्यस्तो प्रतिवेदनको आधारमा सम्बन्धित ईन्जिनियरले समेत गरेको सिफारिस</li> <li>➤ घर सम्पन्न भएको देखिने कम्तिमा ४ एंगलबाट खिचिएका रंगिन फोटोहरू</li> <li>➤ घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो</li> <li>➤ भवन मापदण्ड बमोजिम निर्माण भएको प्राविधिक प्रतिवेदन</li> <li>➤ सम्पति कर चुक्ता रसिद प्रमाणपत्रको प्रतिलिपि</li> </ul>		
२६	घर नक्सा नाम सारी	पूर्वाधार विकास शाखा प्रमुख	पूर्वाधार विकास शाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ जग्गाधनी प्रमाणपुर्जाको सक्कल / प्रतिलिपि</li> <li>➤ सम्पति कर चुक्ता प्रमाण पत्र/ रसिदको प्रतिलिपि</li> <li>➤ प्रमाणित फाइल नक्सा वा नापी नक्साको प्रतिलिपि</li> <li>➤ राजीनामाको सक्कल / प्रतिलिपि</li> <li>➤ अंशबन्डा भएको भए अंशबण्डाको सक्कल/ प्रतिलिपि</li> <li>➤ घरधनीको २ प्रति पासपोर्ट साइजको फोटो</li> </ul>	प्रमाण पुगेकै दिन	प्रति वर्ग फिट रु. २

२७	नक्सा संशोधन	पूर्वाधार विकास शाखा प्रमुख	पूर्वाधार विकास शाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन संशोधन गर्नु पर्ने नक्सा सक्कल ३ प्रति</li> <li>➤ पुरानो पास भएको नक्सा</li> <li>➤ निर्माण इजाजत पत्रको सक्कल/ प्रतिलिपि</li> <li>➤ चालू आ.व. सम्म मालपोत बुझाएको रसिदको प्रतिलिपि</li> <li>➤ तल्ला थप हुनेको हकमा डिजाइन र स्ट्रक्चरल एनालाइसिस प्रतिवेदन पेश गर्नु पर्ने</li> </ul>	प्रमाण पुगेकै दिन	जरिवाना रु. १००००, थप क्षेत्रफलको चालू आ.व.कै अनुसार
२८	ट्रस/टहरा निर्माण	पूर्वाधार विकास शाखा प्रमुख	पूर्वाधार विकास शाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन / नक्सा दरखास्त फारम</li> <li>➤ जग्गाधनी प्रमाण पुर्जाको सक्कल/ प्रतिलिपि</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ प्रमाणित फाइल नापी नक्सा/ ब्लु प्रिन्ट</li> <li>➤ चालू आ.व.को मालपोत तिरेको रसिद</li> <li>➤ टहराको नक्सा २ प्रति</li> </ul>	प्रमाण पुगेकै दिन	नगरपालिकाको आर्थिक ऐन.२०८१/८२ को अनुसूची ९ क्र.सं.१४अनुसार
२९	जग्गा व्यवस्थापन अनुमति	पूर्वाधार विकास शाखा प्रमुख	पूर्वाधार विकास शाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ लालपुर्जाको प्रतिलिपि</li> <li>➤ नागरिकताको प्रतिलिपि</li> <li>➤ अर्काको जग्गाको हकमा करार बैनाको प्रतिलिपि, जग्गा धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ वडा कार्यालयको सिफारिस</li> <li>➤ वडा कार्यालयबाट गरिएको सर्जमिन मुचुल्का</li> <li>➤ नापी नक्सा</li> <li>➤ फर्म मार्फत भए फर्म दर्ता प्रमाण पत्र र कर चुक्ता</li> </ul>	३० दिन भित्र	रु १००००० प्रति रोपनी र अधिल्लो आ.व.मा अनुमती लिई जग्गा व्यवस्थापन गरेको हकमा चालू आ.व मा सामान्य सुधार/ मर्मतका लागि रु ५०००० प्रति रोपनी

३०	घर अभिलेखिकरण	पूर्वाधार विकास शाखा प्रमुख	पूर्वाधार विकास शाखा	<ul style="list-style-type: none"> <li>➤ नक्सा दरखास्त फारम</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि</li> <li>➤ चालू आ.व. सम्मको मालपोत र सम्पति कर तिरेको रसिद</li> <li>➤ प्रमाणित फाइल नक्सा वा नापी नक्साको प्रतिलिपि</li> <li>➤ चारकिल्ला प्रमाणित प्रतिलिपि</li> <li>➤ २ प्रति पासपोर्ट साइजको फोटो</li> <li>➤ घरको चारैतिरको रङ्गिन फोटो</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> </ul>	प्रमाण पुगेको दिन	प्रति वर्ग फिट रु. १५, जरिवाना रु. १०,००० र प्रमाण पत्रको रु. १०००
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी						
३१	जेष्ठ नागरिक परिचय पत्र	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन पत्र</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ पासपोर्ट साइजको २ प्रति फोटो र अटो साइजको फोटो १ प्रति</li> <li>➤ सम्बन्धित वडाको सिफारिस</li> <li>➤ स्थायी बसोबास खुलेको प्रमाण</li> <li>➤ अन्य आवश्यक कागज प्रमाणहरू</li> </ul>	सोहि दिन	निःशुल्क
३२	अपाङ्ग परिचय पत्र	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित व्यक्तिको व्यहोरा खुलेको रु १० को टिकेट टाँस गरेको निवेदन पत्र</li> <li>➤ सम्बन्धित वडा कार्यालयको सिफारिस</li> <li>➤ स्थायी बसोबास खुलेको प्रमाण</li> <li>➤ सम्बन्धित चिकित्सकको सिफारिस</li> <li>➤ नागरिकताको प्रतिलिपि / बालबालिका भए निजको जन्म दर्ता तथा अभिवावकको नागरिकताको प्रतिलिपि</li> <li>➤ पासपोर्ट साइजको फोटो -२ प्रति</li> </ul>	वडाबाट सिफारिस प्राप्त भई अपाङ्गता सम्बन्धी स्थानीय समन्वय समितिबाट निर्णय भएको दिन	निःशुल्क

				<ul style="list-style-type: none"> <li>➤ अटो साइजको फोटो -१ प्रति</li> <li>➤ अन्य कागजातहरू</li> </ul>		
३३	संस्था दर्ता नवीकरण सिफारिस	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र</li> <li>➤ संस्था दर्ताको प्रमाणपत्र</li> <li>➤ अडिट रिपोर्ट</li> <li>➤ वार्षिक प्रगति प्रतिवेदन</li> <li>➤ कर चुक्ता</li> <li>➤ बैठकको निर्णयको प्रतिलिपि</li> <li>➤ सदस्यहरूको नागरिकता प्रमाणपत्र</li> </ul>	सोहि दिन	रु. १०००/-
	गैर सरकारी/गैर नाफामुलक संघ/संस्था सूचीकरण	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र</li> <li>➤ संस्था दर्ताको प्रमाणपत्र</li> <li>➤ अडिट रिपोर्ट</li> <li>➤ वार्षिक प्रगति प्रतिवेदन</li> <li>➤ कर चुक्ता</li> <li>➤ बैठकको निर्णयको प्रतिलिपि</li> <li>➤ सदस्यहरूको नागरिकता प्रमाणपत्र</li> </ul>	सोहि दिन	रु ५००/-
३४	यूवा स्वरोजगार कार्यक्रम	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र</li> <li>➤ समूह/समितिको बैठकको निर्णय</li> <li>➤ सम्बन्धित वडा कार्यालयको सिफारिस</li> <li>➤ सदस्यहरूको नागरिकता प्रमाणपत्र</li> <li>➤ बैंक खाता नं.</li> <li>➤ बैठकको निर्णय प्रतिलिपि</li> </ul>	समितिको निर्णय भएको २ महिना भित्र	निःशुल्क
न्यायिक समिति सम्बन्धी						
३५	स्थानिय सरकार सञ्चालन ऐन -२०७४ को दफा ४७(१) र	नगर उपप्रमुख	न्यायिक समितिको सचिवालय	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ नागरिकताको प्रमाणपत्र</li> </ul>	विवादको प्रकृति अनुसार (४७(२))	<ul style="list-style-type: none"> <li>• लिखित प्रतिउत्तर फिरोदपत्र दर्ता रु. १००/-</li> </ul>

	(२) बामोजिम विवाद निरूपण			<ul style="list-style-type: none"> <li>➤ उजुरी तथा निवेदनको प्रकृतिको आधारमा अन्य आवश्यक कागजात</li> </ul>	बमोजिमको विवाद ३ महिना भित्र र ४७(१) बमोजिम विवाद कानुनले तोकेको समय सीमा भित्र)	<ul style="list-style-type: none"> <li>• निवेदन फिराद दर्ता रु. १००।-</li> <li>• प्रतिलिपि प्रति पाना रु. ५</li> <li>• मिलापत्र दस्तुर रु. २०००</li> <li>• जग्गा नाप नक्सा दस्तुर प्रति आना रु. १००</li> <li>• लेनदेन कारोबारमा मेलमिलाप भए लेनदेन कारोबारको १% लाग्ने</li> </ul>
शिक्षा सम्बन्धी						
३६	नयाँ सामुदायिक विद्यालय खोल्ने अनुमति	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ शैक्षिक सत्र शुरु हुनु भन्दा कम्तीमा तीन महिना पहिला विद्यालय सेवा क्षेत्रको भेलाले गरेको प्रतिबद्धता सहितको तोकिएको ढाँचामा निवेदन</li> <li>➤ सम्बन्धित वडाको विद्यालय सञ्चालन गर्ने सिफारिस पत्र र प्रतिबद्धता पत्र</li> <li>➤ प्रस्तावना पत्र</li> <li>➤ विद्यालय व्यवस्थापन समितिको गठन भएको कागजात तथा समितिको निर्णय प्रतिलिपि तथा सञ्चालक समितिका</li> </ul>	बढिमा ३ महिना	निःशुल्क

				<p>पदाधिकारी तथा सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि</p> <ul style="list-style-type: none"> <li>➤ नजिकका कम्तिमा २ विद्यालयको सहमति पत्र</li> <li>➤ जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ प्रचलित मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन</li> <li>➤ चालु आ.व. सम्मको सम्पत्तिकर तथा घर बहाल कर तिरेको रसिद</li> <li>➤ तोकिए बमोजिमको रकम बुझाएको रसिद</li> <li>➤ विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको प्रचलित नियमावली पुरा गरेको हुनु पर्ने ।</li> <li>➤ विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि</li> <li>➤ स्थलगत निरीक्षण प्रतिवेदन</li> <li>➤ तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू</li> </ul> <p>पुनश्च: नगरपालिकाबाट हाललाई नयाँ सामुदायिक विद्यालय खोल्ने नीति नरहेको ।</p>		
३७	नयाँ संस्थागत विद्यालय खोल्ने अनुमति	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित विद्यालयको व्यवस्थापन/सञ्चालक समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन</li> </ul>	बढिमा ३ महिना	नगरपालिकाको आर्थिक ऐन,२०८१/८२ को

				<ul style="list-style-type: none"> <li>➤ सञ्चलाक समितिका पदाधिकारी तथा लगानीकर्ता सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ गुठी, कम्पनी वा सहकारी कुन प्रकृतिको विद्यालय सञ्चालन गर्ने हो सो अनुसारको विधान तथा विनियमावलीको प्रमाणित प्रतिलिपि</li> <li>➤ सम्बन्धित वडा कार्यालयको विद्यालय सञ्चालन गर्न दिएको सिफारिस पत्र</li> <li>➤ संस्थाको प्यान दर्ताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ छिमेकी विद्यालयहरूको सहमति पत्र</li> <li>➤ प्रचलित मापदण्ड पुरा भएको जानकारी पत्र वा निवेदन</li> <li>➤ विद्यालय सञ्चालनमा आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा गरेको प्रचलित नियमावली पुरा गरेको हुनु पर्ने ।</li> <li>➤ स्थलगत निरीक्षण प्रतिवेदन</li> <li>➤ विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि</li> <li>➤ जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ चालु आ.व. सम्मको मालपोत/सम्पत्तिकर तथा घर बहाल कर तिरेको रसिद</li> <li>➤ धरौटी राखेको बैंक निस्साको प्रतिलिपि</li> </ul>	<p><u>अनुसूची ४ को</u> <u>क्र.सं.६३ अनुसार</u></p>
--	--	--	--	---	--

				<ul style="list-style-type: none"> <li>➤ तोकिए बमोजिमको रकम बुझाएको रसिद</li> <li>➤ शैक्षिक गुठी बाहेकको हकमा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</li> <li>➤ तोकिए बमोजिमको रकम बुझाएको प्रतिवेदन</li> <li>➤ नगरपालिकामा निवेदन दस्तुर तिरेको रसिद</li> <li>➤ तोकिए बमोजिमको अन्य आवश्यक कागजातहरू</li> </ul>		
३८	कक्षा थप	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ विद्यालय व्यवस्थापन/सञ्चालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिक सत्र शुरु हुनु भन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन</li> <li>➤ विद्यालय स्थापनाको अनुमितपत्र तथा सञ्चालन भइरहेको कक्षासम्मको अनुमितपत्रको प्रतिलिपि</li> <li>➤ विद्यार्थी सङ्ख्याको विवरण</li> <li>➤ विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि</li> <li>➤ सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र</li> <li>➤ आवश्यक जनशक्ति तथा भौतिक पूर्वाधार पुरा भएको हुनुपर्ने</li> <li>➤ चालु आ.व.सम्मको मालपोत/सम्पत्तिकर तथा घर बहाल कर तिरेको प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ स्थलगत अवलोकण निरिक्षण प्रतिवेदन</li> <li>➤ बार्षिक आयकर तिरेको रसिद</li> <li>➤ धरौटी राखेको बैंक निस्साको प्रतिलिपि</li> </ul>	शैक्षिक सत्रको पहिलो महिना भित्र	शंखरापुर नगरपालिकाको शिक्षा ऐन, २०७९ र आर्थिक ऐन, २०८१ बमोजिम



				<ul style="list-style-type: none"> <li>➤ गुठी विद्यालय बाहेकको हकमा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</li> <li>➤ तोकिए बमोजिमको रकम बुझाएको प्रतिवेदन</li> <li>➤ पछिल्लो आ.व. को अन्तिम खेला परिक्षण प्रतिवेदन</li> <li>➤ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</li> </ul>		
३९	विषय थप	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ विद्यालय व्यवस्थापन/सञ्चालक समितिको निर्णय प्रतिलिपि सहित शैक्षिकशत्रु शुरु हुनुभन्दा कम्तिमा तीन महिना अगावै तोकिएको ढाँचामा निवेदन</li> <li>➤ विषय थप गर्नु पर्नाको कारण प्रष्ट भएको प्रस्तावना पत्र</li> <li>➤ विद्यार्थी सङ्ख्या विवरण</li> <li>➤ विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको सेवा शर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि</li> <li>➤ पूर्वाधारको अवस्था खुलेको विवरण</li> <li>➤ आवश्यक जनशक्ति विवरण</li> <li>➤ चालु आ.व.सम्मको मालपोत कर सम्पत्तिकर तथा घर बहाल कर तिरेको प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ स्थलगत अवलोकण निरिक्षण प्रतिवेदन</li> <li>➤ वार्षिक आयकर तिरेको रसिद</li> <li>➤ तोकिए बमोजिमको रकम बुझाएको रसिद</li> <li>➤ धरौटी राखेको बैंक निस्साको प्रतिलिपि</li> <li>➤ गुठी विद्यालय बाहेकको हकमा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</li> <li>➤ पछिल्लो आ.व. को अन्तिम लेखा परिक्षण प्रतिवेदन</li> </ul>	शैक्षिक सत्रको पहिलो महिना भित्र	शंखरापुर नगरपालिकाको शिक्षा ऐन, २०७९ र आर्थिक ऐन, २०८१ बमोजिम

				<ul style="list-style-type: none"> <li>➤ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</li> </ul>		
४०	विद्यालयको स्थान परिवर्तन अनुमति	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ विद्यालय व्यवस्थापन/सञ्चालक समितिको निर्णय प्रतिलिपि</li> <li>➤ सञ्चालक समितिका पदाधिकारी तथा लगानीकर्ता सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि</li> <li>➤ सम्बन्धित स्थानीय तहहरू वा वडा कार्यालयको सिफारिस पत्र (स्थान परिवर्तन भई जाने र आउने स्थानको)</li> <li>➤ विद्यालय स्थापनाको अनुमति प्रतिलिपि</li> <li>➤ जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि वा जग्गा भोगचलनको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ चालु आ.व. सम्मको मालपोत कर सम्पत्तिकर तथा घर बहाल कर तिरेको प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ स्थलगत अवलोकन निरिक्षण प्रतिवेदन</li> <li>➤ कर चुक्ता</li> <li>➤ तोकिए बमोजिमको रकम बुझाएको रसिद</li> <li>➤ वार्षिक आयकर तिरेको रसिद</li> <li>➤ पछिल्लो आ.व. को अन्तिम खेला परिक्षण प्रतिवेदन</li> <li>➤ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</li> </ul>	बढिमा ३ महिना	शंखरापुर नगरपालिकाको शिक्षा ऐन, २०७९ र आर्थिक ऐन, २०८१ बमोजिम

४१	विद्यालयको नाम तथा स्वामित्व परिवर्तन	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित विद्यालयको व्यवस्थापन/सञ्चालक समितिको निर्णयको प्रतिलिपि सहितको तोकिएको ढाँचामा निवेदन</li> <li>➤ सञ्चालक समितिका पदाधिकारी तथा लगानीकर्ता सदस्यहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि एवम् शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन वा स्वामित्व परिवर्तन गरिएको प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपि</li> <li>➤ सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र</li> <li>➤ विद्यालय स्थापनाको अनुमति पत्र प्रतिलिपि</li> <li>➤ शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीको प्रतिलिपि</li> <li>➤ जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि</li> <li>➤ चालु आ.व. सम्मको सम्पत्तिकर तथा घर बहाल कर तिरेको प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ स्थलगत अवलोकन निरीक्षण प्रतिवेदन</li> <li>➤ वार्षिक आयकर तिरेको रसिद</li> <li>➤ व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा व्यवसाय कर तिरेको प्रमाण</li> <li>➤ पछिल्लो आ.व. को अन्तिम खेला परिक्षण प्रतिवेदन</li> </ul>	बढिमा १ महिना	शंखरापुर नगरपालिकाको शिक्षा ऐन, २०७९ र आर्थिक ऐन, २०८१ बमोजिम
----	---------------------------------------	---------------------------------------	--------------------------------	--	---------------	---

				<ul style="list-style-type: none"> <li>➤ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु</li> </ul>		
४२	कक्षा आठको विद्यार्थीको नाम थर तथा जन्म मिति संशोधन	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित व्यक्तिको निवेदन पत्र</li> <li>➤ जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ विद्यालयको सिफारिस पत्र</li> <li>➤ सम्बन्धित विद्यार्थीको शैक्षिक प्रमाणपत्र/सकल ग्रेड सिट</li> <li>➤ बाबु आमाको नागरिकताको प्रतिलिपि</li> <li>➤ दस्तुर तिरको रसिद</li> <li>➤ तोकिए बमोजिमका अन्य कागजातहरु</li> </ul>	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपल्ट	रु. २००
४३	शिक्षक सरुवा सिफारिस	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ शिक्षा नियमावली अनुसार तोकिएको ढाँचामा आवेदन</li> <li>➤ विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि</li> <li>➤ विद्यालयको सिफारिस पत्र</li> <li>➤ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु</li> </ul>	कागजपत्र पुरा भएपछि ३ दिन भित्र	निःशुल्क
४४	कक्षा आठको ग्रेड सिट/प्रमाणपत्रको प्रतिलिपि	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ प्रतिलिपि आवश्यक पर्नाको कारण खुलेको निवेदन</li> <li>➤ सकल प्रमाण पत्रको प्रतिलिपि वा प्रमाण पत्र जारी गर्ने संस्थाको सिफारिस पत्र</li> <li>➤ प्रतिलिपि दस्तुर तिरको रसिद</li> <li>➤ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु</li> </ul>	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपल्ट	रु. २००
४५	विभिन्न सिफारिस	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ सिफारिस आवश्यक पर्नाको कारण खुलेको निवेदन पत्र/विद्यालयको पत्र</li> <li>➤ निवेदन दस्तुर तिरको रसिद</li> <li>➤ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरु</li> </ul>	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन	रु ५००

				जस्तै: जन्म मिति, नाम थर परिवर्तन सिफारिस	नभए सोको भोलिपल्ट	
४६	निवृत्तिभरण सिफारिस	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ सम्बन्धित शिक्षकको निवेदन पत्र</li> <li>➤ विद्यालय शिक्षक किताबखानाले तोकेका आवश्यक कागज प्रमाणहरू</li> <li>➤ विद्यालयको सिफारिस पत्र</li> <li>➤ तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू</li> </ul>	कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सोको भोलिपल्ट	निःशुल्क
४७	पुस्तकालय स्थापना	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ पुस्तकालय स्थापना गर्ने सम्बन्धी आम भेलाको निर्णय तथा तदर्थ सञ्चालन समितिको बैठकको निर्णय तथा प्रस्तावना पत्र सहितको निवेदन पत्र</li> <li>➤ जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि</li> <li>➤ पुस्तकालय खुल्ने समयको विवरण</li> <li>➤ सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र</li> <li>➤ पुस्तकालय सञ्चालन समितिको व्यक्तिगत विवरण, नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ आवेदन दस्तुर तिरेको रसिद</li> <li>➤ नियमानुसारका अन्य कागज प्रमाणहरू</li> <li>➤ तोकिए बमोजिमका अन्य कागजातहरू</li> </ul>	कागजपत्र पुरा भएपछि १ महिना भित्र	निःशुल्क
४८	कम्प्युटर ईन्सिच्युट/टाइप सेन्टर/भाषा प्रशिक्षण	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र</li> <li>➤ प्रस्तावना पत्र</li> </ul>	कागजपत्र पुरा भएपछि १ महिना भित्र	रु. २५०००

	तथा कोचिङ कक्षा सञ्चालन		संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ कोचिङ तथा अन्य शुल्कको विवरण</li> <li>➤ सञ्चालन हुने स्थानको ठेगाना तथा बाटोको नक्सा</li> <li>➤ सञ्चालक तथा शिक्षकहरूको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि तथा व्यक्तिगत विवरण</li> <li>➤ निवेदन दस्तुर तिरेको रसिद</li> <li>➤ स्थलगत अनुगमन तथा निरीक्षण प्रतिवेदन</li> <li>➤ जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि अथवा जग्गा वा भवन भाडामा लिएको भए कम्तिमा पाँच वर्षका लागि गरिएको कबुलियतनामा तथा सम्झौता पत्रको प्रतिलिपि</li> <li>➤ कर चुक्ता</li> <li>➤ तोकिए बमोजिमको रकम बुझाएको रसिद</li> <li>➤ नियमानुसारका अन्य काजग प्रमाणहरू</li> </ul>		
४९	शिक्षासँग सम्बन्धित तालिम, अनुसन्धान तथा परामर्श सेवा	शिक्षा विकास तथा संस्कृति शाखा प्रमुख	शिक्षा विकास तथा संस्कृति शाखा	<ul style="list-style-type: none"> <li>➤ व्यहोरा खुलेको निवेदन पत्र</li> <li>➤ कार्यक्रमको उद्देश्य तथा लक्ष्य सहितको प्रस्तावना पत्र</li> <li>➤ कार्यक्रमबाट लाभान्वित हुने समूहको प्रस्तावित प्रक्षेपण पत्र</li> <li>➤ प्रति व्यक्ति खर्चको लागत अनुमान</li> <li>➤ प्यान दर्ताको प्रमाण पत्रको प्रतिलिपि</li> <li>➤ सञ्चालन संस्था तथा व्यक्तिको प्रतिबद्धता पत्र</li> <li>➤ आवेदन दस्तुर तिरेको रसिद</li> <li>➤ नियमानुसारका अन्य कागज प्रमाणहरू</li> </ul>	कागजपत्र पुरा भएपछि ७ दिन भित्र	रु. ५०००
५०	सहकारी दर्ता/नविकरण	सहकारी उपशाखा प्रमुख	सहकारी उपशाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ भर्पाइ (भौचर सहित) वित्तीय संस्थामा रकम जम्मा गरेको</li> <li>➤ कार्य योजना</li> </ul>	प्रमाण पुगेको १ महिना भित्र	आर्थिक ऐन, २०८१ बमोजिम

				<ul style="list-style-type: none"> <li>➤ स्थलगत नक्सा</li> <li>➤ प्रारम्भिक भेलाको माइन्युट (प्रथम दोस्रो)</li> <li>➤ सञ्चालकहरूको विवरण</li> <li>➤ आवेदकको विवरण प्रत्येकको फोटो सहित</li> <li>➤ सामुहिक फोटो</li> <li>➤ विनियम २ प्रति सक्कलै</li> <li>➤ सबै सदस्यहरूको नागरिकताको प्रमाणित प्रतिलिपि / सहायक प्रमाणहरू</li> <li>➤ सम्भाव्यता अध्ययन प्रतिवेदन</li> <li>➤ स्व-घोषणा पत्र</li> </ul>		
राजश्व सम्बन्धी						
५१	'घ' वर्गका निर्माण व्यवसायी दर्ता/नवीकरण	प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख	राजश्व उपशाखा	<ul style="list-style-type: none"> <li>➤ कम्पनी तथा घरेलु दर्ता</li> <li>➤ न्यूनतम आवश्यक औजार हरू <ul style="list-style-type: none"> <li>● भाइब्रेटर -१</li> <li>● वाटर पम्प-१</li> <li>● लेबल मेसिन-१</li> <li>● थेडोलाइट -१</li> </ul> </li> </ul> <p>खरिद गरेको भ्याट विल, प्रमाणित प्रतिलिपि, चालु रहेको व्यहोरा मेकानिकल इन्जिनियरद्वारा सिफारिस गरेको प्रमाणित प्रतिलिपि</p> <ul style="list-style-type: none"> <li>➤ जनशक्ति <ul style="list-style-type: none"> <li>● सिभिल ईन्जिनियर-१ जना</li> </ul> </li> </ul>	प्रमाण पुर्याएर निवेदन दर्ता भएको १५ दिन भित्र	दर्ता रु. १५,००० र नवीकरण रु. ७५००।

				<ul style="list-style-type: none"> <li>• लेखा सहायक- १ जना</li> <li>• प्रशासन सहायक - १ जना</li> </ul> <p>रहेको प्रमाण (शैक्षिक योग्यताको प्रतिलिपि, करार वा नियुक्ति गरेको प्रमाणित प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि )</p> <ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ प्रोपाइटरको फोटो तथा नागरिकताको प्रतिलिपि</li> </ul>		
५२	उद्योग/व्यवसाय ठाउँसारी सिफारिस	प्रमुख प्रशासकीय अधिकृत	राजस्व शाखा	<ul style="list-style-type: none"> <li>➤ कर चुक्ता प्रमाणपत्र</li> <li>➤ निवेदन</li> </ul>	प्रमाण पुगेको दिन	रु. ५००
स्वास्थ्य सम्बन्धी						
५३	विपन्न नागरिकलाई १ लाख सम्मको सूचिकृत जटिल रोगको उपचार खर्च सिफारिस	जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख	जनस्वास्थ्य प्रवर्द्धन उपशाखा	<ul style="list-style-type: none"> <li>➤ निवेदन</li> <li>➤ नागरिकता प्रमाणपत्रको प्रतिलिपि</li> <li>➤ अस्पतालको निदान गरेको सिफारिस</li> <li>➤ सम्बन्धित वडाको विपन्नताको सिफारिस</li> </ul>	सोहि दिन	निःशुल्क
	१५ बेडसम्मका अस्पताल संस्था दर्ता/नवीकरण	जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख	जनस्वास्थ्य प्रवर्द्धन उपशाखा	<ul style="list-style-type: none"> <li>➤ निर्देशिका बमोजिम</li> </ul>	१ हप्ता देखि १५ दिन सम्म	निःशुल्क
	एम्बुलेन्स सञ्चालन अनुमति/कर छुट सिफारिस	जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख	जनस्वास्थ्य प्रवर्द्धन उपशाखा	<ul style="list-style-type: none"> <li>➤ निर्देशिका बमोजिम</li> </ul>	१ हप्ता देखि १५ दिन सम्म	निःशुल्क



## ड. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख

यस शंखरापुर नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा शाखागत जिम्मेवार अधिकारीहरू तपशिल अनुसार रहेको छ।

सि.नं	शाखा/उप शाखा	शाखा प्रमुखको पद र नाम	कैफियत
१.	शिक्षा युवा तथा खेलकुद शाखा	उपसचिव श्री रवि प्रसाद शर्मा	
२.	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	प्रमुख महिला विकास अधिकृत श्री निर्जला चुडाल अधिकारी	
३.	प्रशासन उपशाखा	वरिष्ठ शाखा अधिकृत श्री सुभद्रा पुडासैनी	
४.	स्वास्थ्य सेवा शाखा	जनस्वास्थ्य अधिकृत श्री विष्णु प्रसाद चापागाई	
५.	पूर्वाधार विकास उपशाखा	इन्जिनियर श्री प्रकाश सिंह साउद	
६.	आर्थिक प्रशासन शाखा	लेखा अधिकृत श्री गोविन्द अधिकारी	
७.	योजना शाखा	अधिकृत श्री राममणी ढकाल	
८.	सहकारी /वातावरण, विपद् व्यवस्थापन /पर्यटन /उद्योग शाखा	अधिकृत श्री थमु नारायण भण्डारी	
९.	पशुपन्छी विकास शाखा	पशु विकास अधिकृत श्री गीता तिमल्सिना	
१०.	कृषि विकास शाखा	कृषि विकास अधिकृत श्री सीता देवि गुरागाँई	
११.	भवन तथा नक्सापास उपशाखा	ई. मिलन फुयाल	
१२.	सूचना प्रविधि शाखा	सूचना प्रविधि अधिकृत श्री सुजन थापा	
१३.	प्रधानमन्त्री रोजगार कार्यक्रम	रोजगार संयोजक श्री पलिस्था श्रेष्ठ	
१४.	आन्तरिक लेखा परीक्षण शाखा	आ.ले.प. श्री सृजना सेन	
१५.	जिन्सी ईकाई	श्री सुबोध थापा	
१६.	नापी ईकाई	श्री सुनिता श्रेष्ठ	
१७.	न्यायिक समिति सचिवालय	श्री सुभद्रा साखकर्मी	

१८.	राजस्व उपशाखा	श्री लोकमाया खडका	
१९.	सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाइ	एम.आइ.एस. अपरेटर श्री श्रीकृष्ण थापा	
२०.	१ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री ध्रुव प्रसाद ढुङ्गाना	
२१.	२ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री रामचन्द्र गौतम	
२२.	३ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री प्रभाष आचार्य	
२३.	४ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री शुसिल रिजाल	
२४.	५ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री न्हुच्छे बहादुर नकर्मि	
२५.	६ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री किरण नापित	
२६.	७ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री रामकृष्ण डंगोल	
२७.	८ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री कृष्णमाया लामा	
२८.	९ नं. वडा समितिको कार्यालय, वडा सचिव	श्री नुवा रोकाया महत	
२९.	नाड्लेभारे स्वास्थ्य चौकी	श्री विनिता भट्टराई	
३०.	पटाप आधारभुत स्वास्थ्य केन्द्र	श्री ठगेन्द्र प्रसाद भट्टराई	
३१.	लप्सेफेदी स्वास्थ्य चौकी	श्री अरुण कुमार गिरी	
३२.	थाड्साड आधारभुत स्वास्थ्य केन्द्र	श्री शोभा अधिकारी	
३३.	सुनटोल स्वास्थ्य चौकी	श्री प्रकाश पौडेल	
३४.	पुखुलाछी स्वास्थ्य चौकी	श्री सुस्मिता पौडेल	
३५.	साँखु स्वास्थ्य चौकी	श्री अनिता भट्टराई महत	
३६.	घुमारचोक आधारभुत स्वास्थ्य केन्द्र	श्री मेरिना क्षेत्री	
३७.	ईन्द्रायणी नगर अस्पताल	श्री किशोर भट्ट	

## च. निर्णय गर्ने प्रकृया र अधिकारी

- शाखासँग सम्बन्धित नियमिति कामहरू शाखा प्रमुखबाट निर्णय हुने।
- विशेष निर्णय तथा कार्यालय प्रमुखबाट हुनु पर्ने भनि तोकीएको कामहरू कार्यालय प्रमुखबाट निर्णय हुने।
- नीतिगत विषयका निर्णयहरू नगर कार्यपालिकाबाट र बजेट तथा ऐन सरहका कानुन सम्बन्धी विषय नगरसभाबाट हुने।
- न्यायिक विषय:- न्यायिक समितिबाट।

## छ. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्रमुख प्रशासकीय अधिकृत मातहतबाट भएको निर्णयको नगर प्रमुख
- शाखा प्रमुखस्तरीयबाट भएका निर्णयको प्रमुख प्रशासकीय अधिकृत
- दैनिक सेवा प्रवाह तथा कर्मचारीको कार्य व्यवहार बारे गुनासो सुन्ने अधिकारी प्रमुख प्रशासकीय अधिकृत।

## ज. सम्पादन गरेका कामको शाखागत रूपमा विवरण

### १. न्यायिक समिति

क्र.स.	विवाद	दर्ता भएको संख्या	फरकफारक भएका	प्रक्रियामा रहेको
१	जग्गा सम्बन्धी	५	१	४
२	बाटो सम्बन्धि	-	-	-
३	लेनदेन	२	-	२
४	घरेलु हिंसा	१	-	१
५	निर्माण सम्बन्धि	-	-	-
६	अन्य	२	१	१
७	अल्या.	११	-	११
	जम्मा	२१	२	१९

### सञ्चालित क्रियाकलाप

- स्थानीय विवाद दर्ता
  - स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७(१)अन्तर्गत विवाद दर्ता नभएको।

- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७(२)अन्तर्गत १० विवाद दर्ता
- गत आ.व को ११ वटा विवाद अलुया गरिएको।

• नियमित इजलास सञ्चालन

- प्रत्येक हप्ताको दुई दिन सोमवार र विहवार हुने गरेको।

## २. आर्थिक प्रशासन शाखा

### आय तर्फ

आ.व. : २०८१/८२ अवधी : २०८१/०४/०१-२०८१/०६/३०

आय				
शीर्षक	प्रस्तावित आय	वास्तविक आय	आम्दानी(%)	मौज्दात
संघीय सरकार	३८,४३,६३,०००.००	११,३७,७९,७९०.००	२९.६	२७,०५,८३,२१०.००
१३३११ समानिकरण अनुदान	१०,२२,००,०००.००	२,५५,५०,०००.००	२५	७,६६,५०,०००.००
१३३१२ शसर्त अनुदान चालु	२१,८८,६३,०००.००	७,२१,२५,७९०.००	३२.९५	१४,६७,३७,२१०.००
१३३१३ शसर्त अनुदान पुँजीगत	४,८८,००,०००.००	१,६१,०४,०००.००	३३	३,२६,९६,०००.००
१३३१५ विषेश अनुदान पुँजीगत	१,४५,००,०००.००	०	०	१,४५,००,०००.००
प्रदेश सरकार	७,२८,३१,०००.००	१,८२,०७,७५०.००	२५	५,४६,२३,२५०.००
१३३११ समानिकरण अनुदान	९८,७२,०००.००	२४,६८,०००.००	२५	७४,०४,०००.००
१३३१२ शसर्त अनुदान चालु	१,२०,९९,०००.००	५०,००,०००.००	४१.३३	७०,९९,०००.००
१३३१३ शसर्त अनुदान पुँजीगत	१,४३,६०,०००.००	१,०७,३९,७५०.००	७४.७९	३६,२०,२५०.००
१३३१५ विषेश अनुदान पुँजीगत	६५,००,०००.००	०	०	६५,००,०००.००
१३३१७ समपुरक अनुदान पुँजीगत	३,००,००,०००.००	०	०	३,००,००,०००.००
राजस्व बाडफाइ	४८,२१,६३,१०५.००	५,००,८१,२२०.७४	१०.३९	४३,२०,८१,८८४.२६

११३१५ घरजग्गा रजिष्ट्रेशन दस्तुर	३३,८३,६१,२००.००	३,३४,२४,१०२.००	९.८८	३०,४९,३७,०९८.००
११४११ बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर	५,९४,८७,३६८.००	७८,७३,७००.३६	१३.२४	५,१६,१३,६६७.६४
११४२१ बाँडफाँड भई प्राप्त हुने अन्तःशुल्क	२,१६,१२,६३२.००	२६,३०,१५२.३७	१२.१७	१,८९,८२,४७९.६३
११४५६ बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर	२,५९,५७,४५०.००	२०,६२,९५६.०१	७.९५	२,३८,९४,४९३.९९
११४७२ बाँडफाँटबाट प्राप्त हुने विज्ञापन कर	१५,००,०००.००	०	०	१५,००,०००.००
१४१५३ बाँडफाँड भई प्राप्त वन रोयल्टी	१२,४४,४५५.००	०	०	१२,४४,४५५.००
१४१५७ बाँडफाँड भई प्राप्त दहत्तर बहत्तरको विक्रिबाट प्राप्त हुने आय	३,४०,००,०००.००	४०,९०,३१०.००	१२.०३	२,९९,०९,६९०.००
अन्तरिक श्रोत	२०,२९,५१,८९५.००	१०,१६,२०,०४१.६०	५०.०७	१०,१३,३१,८५३.४०
११३१३ सम्पत्ती कर	५०,००,०००.००	२,४५,२१८.८०	४.९	४७,५४,७८१.२०
११३१४ भुमिकर/मालपोत	१,००,००,०००.००	२८,८८,२८७.९२	२८.८८	७१,११,७१२.०८
११३१७ वहाल कर	५०,००,०००.००	९,२१,४३५.३०	१८.४३	४०,७८,५६४.७०
११३१८ वहाल वितौरी कर	२२,००,०००.००	१,०९,६४०.००	४.९८	२०,९०,३६०.००
११६११ व्यवसायले भुक्तानी गर्ने	५०,००,०००.००	५,०००.००	०.१	४९,९५,०००.००

१४२१३ अन्य बिक्रीबाट प्राप्त रकम	११,००,०००.००	०	०	११,००,०००.००
१४२२१ न्यायिक दस्तुर	११,००,०००.००	७,६२५.००	०.६९	१०,९२,३७५.००
१४२२४ परीक्षा शुल्क	१,००,०००.००	२४,६००.००	२४.६	७५,४००.००
१४२४१ पार्किङ्ग शुल्क	५,००,०००.००	०	०	५,००,०००.००
१४२४२ नक्सापास दस्तुर	१,००,००,०००.००	३,५३,४६१.१०	३.५३	९६,४६,५३८.९०
१४२४३ सिफारिश दस्तुर	५,७१,००,०००.००	५३,८२,८०९.६४	९.४३	५,१७,१७,१९०.३६
१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	३,००,०००.००	५८,०००.००	१९.३२	२,४२,०००.००
१४२४५ नाता प्रमाणित दस्तुर	५,५०,०००.००	९,०००.००	१.६४	५,४१,०००.००
१४२४९ अन्य दस्तुर	४९,५०,०००.००	३,०००.००	०.०६	४९,४७,०००.००
१४२५३ व्यावसाय रजिष्ट्रेशन दस्तुर	६०,००,०००.००	७,८३,७२८.५०	१३.०६	५२,१६,२७१.५०
१४३११ न्यायिक दण्ड, जरिवाना र जफत	१०,००,०००.००	५०.	०.०१	९,९९,९५०.००
१४५२९ अन्य राजस्व	२५,००,०००.००	३,७६,२९०.००	१५.०५	२१,२३,७१०.००
१५१११ बेरूजू	१,००,०००.००	०	०	१,००,०००.००
३२१२२ बैंक मौज्दात	९,०४,५१,८९५.००	९,०४,५१,८९५.३४	१००	-०.३४
जम्मा	१,१४,२३,०९,०००.००	२८,३६,८८,८०२.३४	२४.८३	८५,८६,२०,१९७.६६

व्यय तर्फ

आ.व. : २०८१/८२ अवधी : २०८१/०४/०१-२०८१/०६/३०

शीर्षक	वार्षिक बजेट	खर्च	खर्च(%)	मौज्दात
चालु	५९,३७,४६,४४०.००	९,९६,३३,०४५.६६	१६.७८	४९,४१,१३,३९४.३४
२११११ पारिश्रमिक कर्मचारी	१९,१४,३५,०००.००	५,२६,९०,९७०.६६	२७.५२	१३,८७,४४,०२९.३४
२१११२ पारिश्रमिक पदाधिकारी	१,००,००,०००.००	२१,३०,०००.००	२१.३	७८,७०,०००.००
२११२१ पोशाक	४४,१४,०००.००	०	०	४४,१४,०००.००
२११२२ खाद्यान्न	४३,१४,०००.००	०	०	४३,१४,०००.००
२११२३ औषधीउपचार खर्च	५,००,०००.००	०	०	५,००,०००.००
२११३२ महंगी भत्ता	१५,००,०००.००	०	०	१५,००,०००.००
२११३३ फिल्ड भत्ता	२,५०,०००.००	०	०	२,५०,०००.००
२११३४ कर्मचारीको बैठक भत्ता	३२,२५,०००.००	३,७०,५००.००	११.४९	२८,५४,५००.००
२११३९ अन्य भत्ता	१,११,००,०००.००	०	०	१,११,००,०००.००
२११४१ पदाधिकारी बैठक भत्ता	१५,००,०००.००	०	०	१५,००,०००.००
२१२१४ कर्मचारी कल्याण कोष	२०,००,०००.००	०	०	२०,००,०००.००
२२१११ पानी तथा बिजुली	५५,००,०००.००	१,६००.००	०.०३	५४,९८,४००.००
२२११२ संचार महसुल	२२,१६,०००.००	१,९६,८६५.००	८.८८	२०,१९,१३५.००
२२२१२ इन्धन (कार्यालय प्रयोजन)	८०,००,०००.००	१०,५२,७५४.००	१३.१६	६९,४७,२४६.००
२२२१३ सवारी साधन मर्मत खर्च	८०,००,०००.००	१४,५०,९०५.००	१८.१४	६५,४९,०९५.००
२२२१४ विमा तथा नवीकरण खर्च	१५,००,०००.००	१,४१,५५६.००	९.४४	१३,५८,४४४.००
२२२२१ मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१०,००,०००.००	४,९९,८२३.००	४९.९८	५,००,१७७.००
२२२३१ निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	४०,००,०००.००	०	०	४०,००,०००.००
२२३११ मसलन्द तथा कार्यालय सामग्री	२,०२,१०,०००.००	४२,८६,७०४.००	२१.२१	१,५९,२३,२९६.००

२२३१३ पुस्तक तथा सामग्री खर्च	५,००,०००.००	४३,७५८.००	८.७५	४,५६,२४२.००
२२३१५ पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन खर्च	४०,००,०००.००	१०,१५,९२१.००	२५.४	२९,८४,०७९.००
२२४११ सेवा र परामर्श खर्च	८९,००,०००.००	५,३१,५३३.००	५.९७	८३,६८,४६७.००
२२४१२ सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	२०,००,०००.००	०	०	२०,००,०००.००
२२४१३ करार सेवा शुल्क	६,२६,९३,०००.००	१,५८,८०,४४०.००	२५.३३	४,६८,१२,५६०.००
२२४१४ सरसफाईसेवा शुल्क	५,००,०००.००	०	०	५,००,०००.००
२२५११ कर्मचारी तालिम खर्च	२०,००,०००.००	०	०	२०,००,०००.००
२२५१२ सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	७५,०५,०००.००	१०,००,०००.००	१३.३२	६५,०५,०००.००
२२५२२ कार्यक्रम खर्च	१३,१९,०८,४४०.००	७४,७२,७३६.००	५.६७	१२,४४,३५,७०४.००
२२५२९ विविध कार्यक्रम खर्च	१,१४,५०,०००.००	९,०७,८५४.००	७.९३	१,०५,४२,१४६.००
२२६११ अनुगमन, मूल्यांकन खर्च	२४,५०,०००.००	६०,०००.००	२.४५	२३,९०,०००.००
२२६१९ अन्य भ्रमण खर्च	१२,००,०००.००	६१,३००.००	५.११	११,३८,७००.००
२२७११ विविध खर्च	६५,२४,०००.००	९,७२,६६८.००	१४.९१	५५,५१,३३२.००
२२७२१ सभा सञ्चालन खर्च	२५,००,०००.००	०	०	२५,००,०००.००
२५३१४ धार्मिक तथा सांस्कृतिक संस्था सहायता	२०,००,०००.००	२,५०,०००.००	१२.५	१७,५०,०००.००
२५३१५ अन्य संस्था सहायता	२३,००,०००.००	२,२७,०००.००	९.८६	२०,७३,०००.००
२६४११ सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई निःशर्त चालु अनुदान	१८,००,०००.००	२,५०,०००.००	१३.८९	१५,५०,०००.००



२६४१२ सरकारीनिकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई सशर्त चालु अनुदान	१९,६०,०००.००	०	०	१९,६०,०००.००
२६४१३ अन्य संस्थालाई सःशर्त चालु अनुदान	१,९८,३६,०००.००	७,६३,११०.००	३.८५	१,९०,७२,८९०.००
२६४२३ अन्य संस्थालाई सःशर्त पुँजीगत अनुदान	१३,००,०००.००	४,५५,१८०.००	३५.०१	८,४४,८२०.००
२७१११ सामाजिक सुरक्षा	४६,५०,०००.००	०	०	४६,५०,०००.००
२७२११ छात्रवृत्ति	५,००,०००.००	०	०	५,००,०००.००
२७२१३ औषधीखरिद खर्च	१,३९,५६,०००.००	५१,८३,८७४.००	३७.१४	८७,७२,१२६.००
२८१४२ घरभाडा	४०,००,०००.००	१४,१५,९९४.००	३५.४	२५,८४,००६.००
२८१४३ सवारी साधन तथा मेशिनर औजार भाडा	३०,००,०००.००	३,२०,०००.००	१०.६७	२६,८०,०००.००
२८२११ राजस्व फिर्ता	१,३६,५०,०००.००	०	०	१,३६,५०,०००.००
पूँजीगत	५४,६०,६२,५६०.००	२,४९,५१,९५७.००	४.५७	५२,११,१०,६०३.००
३१११२ गैर आवासीय भवन निर्माण/खरिद	११,१८,२९,७६५.००	५,९२,०००.००	०.५३	११,१२,३७,७६५.००
३१११३ निर्मित भवनको संरचनात्मक सुधार खर्च	२०,००,०००.००	९,८३,६७८.००	४९.१८	१०,१६,३२२.००
३१११४ जग्गा विकास कार्य	५,००,०००.००	०	०	५,००,०००.००
३११२१ सवारी साधन	७५,००,०००.००	०	०	७५,००,०००.००
३११२२ मेशिनरी तथा औजार	९५,७५,०००.००	४३,५०,५००.००	४५.४४	५२,२४,५००.००
३११२३ फर्निचर तथा फिक्चर्स	८३,००,०००.००	३१,६५,२०३.००	३८.१३	५१,३४,७९७.००
३११३१ पशुधन तथा बागवानी विकास खर्च	७,००,०००.००	०	०	७,००,०००.००
३११३२ अनुसन्धान तथा विकास सम्बन्धी खर्च	२०,००,०००.००	०	०	२०,००,०००.००
३११३४ कम्प्युटर सफ्टवेयर निर्माण तथा खरीद खर्च	२०,००,०००.००	०	०	२०,००,०००.००
३११३५ पूँजीगत परामर्श खर्च	५०,००,०००.००	०	०	५०,००,०००.००
३११४१ सुरक्षा प्रणाली तथा उपकरण प्राप्ति खर्च	२३,००,०००.००	०	०	२३,००,०००.००

३११५१ सडक तथा पूल निर्माण	१८,०४,१५,९१०.००	३२,०७,४०८.००	१.७८	१७,७२,०८,५०२.००
३११५४ तटबन्ध तथा बाँधनिर्माण	४३,००,०००.००	०	०	४३,००,०००.००
३११५५ सिंचाई संरचना निर्माण	४३,००,०००.००	०	०	४३,००,०००.००
३११५६ खानेपानी संरचना निर्माण	१,८४,५३,०००.००	१४,७५,०७८.००	७.९९	१,६९,७७,९२२.००
३११५८ सरसफाई संरचना निर्माण	७,००,०००.००	०	०	७,००,०००.००
३११५९ अन्य सार्वजनिक निर्माण	१८,२१,८८,८८५.००	१,११,७८,०९०.००	६.१४	१७,१०,१०,७९५.००
३११६१ निर्मित भवनको संरचनात्मक सुधार खर्च	२५,००,०००.००	०	०	२५,००,०००.००
३१५११ भैपरी आउने पूँजीगत	१५,००,०००.००	०	०	१५,००,०००.००
वित्तीय	२५,००,०००.००	०	०	२५,००,०००.००
३२१५२ अन्य संस्थामा शेयर लगानी	२५,००,०००.००	०	०	२५,००,०००.००
जम्मा	१,१४,२३,०९,०००.००	१२,४५,८५,००२.६६	१०.९	१,०१,७७,२३,९९७.३४

### ३. योजना तथा पूर्वाधार विकास शाखा

श्रावण देखी असोज महिनामा अनुगमन गरिएका र भुक्तानी भएका योजनाहरूको विवरण

क्र.स.	वडा नं	योजनाको नाम	रकम	कैफियत
१	२	महेन्द्र राष्ट्रिय आ.वि.	३२४९९३.१७	
२	५	सिमलबोट थापाडाँडा मोटरबाटो	२२३५७२३.७०६	
३	६	सलम्बु पार्क बहुउद्देश्यीय भवन	२०७२५११.२१	
४	६	नगरपालिका प्रशासनिक भवन	७३१०५८१.००	छैटौँ रनिड
५	३	पौवाको जंगलमा सौर्य सडक बत्ती जडान	९८५०५०.००	
६	५	५ नं. वडा भवन	५९६१८९.१२	
७	९	पासिखेल पहिरो संरक्षण तथा वाटो सञ्चालनट	२७९४४८.०८	

८	९	सेवा बिस्तारका लागि नगर अस्पताल भवन स्तरोन्नती	९९८८२७.००	
९	९	नगर अस्पताल IOM भवन पार्टेशन	९८३६७८.००	

#### ४. शिक्षा शाखा

क्रस	सम्पादित कार्यहरू
१	शैक्षिक सत्र २०८१ को स्थायी शिक्षकहरूको तलवी प्रतिवेदन तयार पारी शिक्षक कितावखानाबाट प्रमाणित गराइएको ।
२	वडा नं. ५ र नं. ७ मा अवस्थित विद्यालयहरूको अनुगमन तथा निरीक्षण ।
३	सामुदायिक विद्यालयमा नगर शिक्षक, कर्मचारी व्यवस्थापनका लागि कार्यविधि मस्यौदा तयार गरी नगर कार्यपालिकाबाट स्वीकृत भएको ।
४	शाखाको वार्षिक प्रगति प्रतिवेदन निर्माण तथा विकास ।
५	सामुदायिक विद्यालयमा अस्थायी नियुक्ति हुने शिक्षक तथा कर्मचारीको व्यवस्थापनका लागि कार्यविधि मस्यौदा तयार गरी नगर कार्यपालिकाबाट स्वीकृत भएको ।
६	आर्थिक वर्ष २०८१/८२ मा शाखाबाट संपादन गरिने कार्यक्रमहरूको वार्षिक कार्य योजना तयार गरी प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भएको ।
७	विभिन्न विद्यालयहरूमा कार्यरत शिक्षकहरूको वार्षिक विदा प्रमाणित ।
८	सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसंग नियमित बैठक ।
९	इमिस अपडेट सम्बन्धी कार्यहरू (अधिकांश विद्यालयहरू) ।
१०	शंखरापुर बहुप्राविधिक शिक्षालयसंग मिलेर गर्ने कामको समझदारी पत्रको मस्यौदा तयार ।
११	वडा न २, ३ र ४ का विद्यालयहरूको अनुगमन ।
१२	वडा न ०७ साँखु आविको अनुगमन ।
१३	शंखरापुर बहुप्राविधिक शिक्षालय र शंखरापुर नगरपालिका विच डिप्लोमा इन्जिनियरिङ कार्यक्रमको छात्रवृत्ति प्रदान सम्बन्धी सम्झौता ।
१४	करार शिक्षक/, कर््यालय सहयोगी व्यवस्थापन सम्बन्धी निर्देशिका माथी छलफल भई विधान समितिमा पेस गर्न सिफारिस तथा बालविकास सहजकर्ता विद्यालय सहायक (लेखापाल) विद्यालय सहयोगीको प्रतियोगितात्मक परिक्षाको पाठ्यक्रम तयार भई नगर शिक्षा समितिबाट स्वीकृत भएको ।
१५	२ पटक नगर शिक्षा समिति बैठक सम्पन्न ।
१६	नेपाल महिला एकता समाज संस्थासंग बालज्योती आविको कार्यक्रम सम्झौता सम्पन्न ।
१७	शिक्षा दिवसको उपलक्ष्यमा माध्यमिक तह (कक्षा ९ देखि १२) निबन्धलेखन तथा आधारभूत तह (कक्षा ६ देखि ८) बालकथा रचना प्रतियोगिता संचालन ।

क्रस	सम्पादित कार्यहरु
१८	आधारभूत तह (कक्षा ४ देखि ५) मा हस्तलेखन प्रतियोगिता सञ्चालन ।
१९	मिति २०८१/०७/०१ मा नगरस्तरीय विज्ञान प्रदर्शनी संचालन ।
२०	सामुदायिक तथा संस्थागत विद्यालयका सर्वोत्कृष्ट जि पि ए प्राप्त विद्यार्थी (छात्र/ छात्रा), उत्कृष्ट शिक्षक तथा विद्यालयको सम्मान तथा विभिन्न प्रतियोगिताका विजयी भाईबहिनी तथा शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको ।
२१	श्री उग्रतारा मावि, घुमारचोकको संघीय शिक्षण सहयोग अनुदान (निम्न माध्यमिक तह अंग्रेजी) कोटामा श्री कृष्ण तामाङलाई नियुक्ति गरिएको ।
२२	श्री शारदा मावि, पटापको संघीय शिक्षण सहयोग अनुदान माध्यमिक तह (गणित विषय) को कोटामा श्री तुल्सी ओझा नियुक्ति गरिएको ।

## ५. कृषि विकास शाखा

संघिय ससत कार्यक्रम					
क्र. सं	कार्यक्रम	बिनियोजित बजेट	खर्च भएको रकम	कार्य क्षेत्र	कैफियत
१	कृषि स्नातक	५७५	१७३		
२	किसान सूचिकरण कार्यक्रम	२००	०		Data Entry तथा Data verification काम भईरहेको
३	खाधान्न बालिको अनर्तगत उन्नत बीउ उपयोगमा ५० % अनुदानमा गहुँको बीउ वितरण				सूचना प्रकाशन
	जम्मा	७७५	१७३		
प्रदेश					
क्र. सं	कार्यक्रम	बिनियोजित बजेट	खर्च भएको रकम	कार्य क्षेत्र	कैफियत
१	घरेलु एकिकृत कृषि प्रवर्धन कार्यक्रम फलपुल तथा करेसा खेतिको लागी अनुदान वडा न २ ( नमुना समाजवादी कार्यक्रम )	३६०	०	वडा न २	सूचना प्रकाशन
२	अर्गानिक उत्पादन प्रोत्साहन प्राङ्गारिक कम्पोष्ट मल प्रोत्साहन वडा न २ ( नमुना समाजवादी कार्यक्रम )	४५०	०	वडा न २	सूचना प्रकाशन
३	कृषि व्यवसाय प्रवर्धन कार्यक्रम रैथाने बाली शंखरापुर	५००	०	वडा न २	सूचना प्रकाशन

४	कृषि व्यवसाय उखु प्रसोधन उपकरण	५००	०	वडा न १	सूचना प्रकाशन
	जम्मा	१८१०	०		सूचना प्रकाशन
<b>स्थानीय</b>					
	कार्यक्रम	बिनियोजित बजेट	खर्च भएको रकम	कार्य क्षेत्र	कैफियत
१	एक वडा एक महिला कृषक समूह गठन र झोल मल सम्बन्धी तालिम	३००	०	सबै वडा	वडा नं १, र २ मा महिला कृषक समूह गठन कार्य सम्पन्न भएको
२	नगरस्तरीय उत्कृष्ट पुरस्कार कार्यक्रम	१५०	०	सबै वडा	सूचना प्रकाशन
३	कृषकहरुलाई विभिन्न जातको तरकारीको कम्पोजिट बीउ निःशुल्क वितरण कार्यक्रम	३००	०	सबै वडा	सूचना प्रकाशन
४	च्याउ उत्पादन कार्यक्रम तालिम ( कन्ये, गोत्रे)	२००	०		सूचना प्रकाशन
५	वादर तथा बदेल नियन्त्रण कार्यक्रम	५००	०		सूचना प्रकाशन
६	कृषक समूह द्वारा उन्नत बीउ ( धान, गहुँ) उत्पादन कार्यक्रम	५००		वडा नं १ र २	गहुँको मुल बीउ वितरण स्वर्गाद्धवारी (२५००) र W.K 1204 (500) K.G तथा तालिम संचालन
७	उखु बालीको क्षेत्र विस्तार कार्यक्रम तथा सामग्री वितरण कार्यक्रम ५० प्रतिशत अनुदानमा	३००	०		सूचना प्रकाशन
८	चैते धानबाली लगाउने कृषकहरुलाई प्रोत्साहन कार्यक्रम	१००	०		सूचना प्रकाशन
९	स्कुस टेका कार्यक्रम ५० प्रतिशत अनुदान	५००	०	वडा ४ र ८	सूचना प्रकाशन
१०	रैथाने बाली मूल्य श्रृंखला प्रवर्धन तथा प्रोत्साहन कार्यक्रम	२००	०		सूचना प्रकाशन

११	माटोको अम्लियपन सुधारको लागि कृषि चुन वितरण कार्यक्रम ५० % अनुदानमा	५००	०		सूचना प्रकाशन
१२	५ रोपनी भन्दा धेरै क्षेत्रफलमा वर्षे तथा हिउँदे फलपुल विरुवा ५० % अनुदान ( मागमा आधारित)	३००	०		सूचना प्रकाशन
१३	तरकारी खेती कृषकहरुलाई उत्पादनमा आधारित अनुदान	१०००	०	६	सूचना प्रकाशन
१४	नमुना समाजवादी वडा कार्यक्रममा रकम	१०००	०	१	सूचना प्रकाशन
१५	वडानं १ मा केरा खेती प्रवर्द्धन ५० साझेदारीमा	२००	०	२	सूचना प्रकाशन
१६	कागती खेती व्यवस्थापन	५००	०	८	सूचना प्रकाशन
१७	धारा भन्ज्याड तरकारी संकलन केन्द्र	३००	०	सबै वडा	सूचना प्रकाशन
	जम्मा	६८५०	४८६		

## ६. पशुपन्छी विकास शाखा

- पशु उपचार(गाई,भैसी,बाखा,कुखुरा र कुकुर )  
जम्मा - ९९३ पशुपंछी
- कृतिम गर्भधान(गाई र भैसी)  
जम्मा - ६४६
- तरल नाईट्रोजन खरिद  
पटक - २(२७० लि.)
- रेबिज रोग प्रमाणित २ वटा कुकुर र रेबिज खोप लगाईएको  
वटा - १६८
- ईपिडेमियोलोजिकल रिपोर्टिङ्ग  
पटक - ३
- छाडा पशु व्यवस्थापन (६ वटा गाई र बहर व्यवस्थापन)  
पटक - ३
- लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको पशु ( गाई र भैसि) संख्या -५०० वटा

**७. महिलाबालबालिका तथा ज्येष्ठ नागरिक शाखा ,**

क्र.स.	कार्यक्रम नाम	दिन सङ्ख्या	सहभागी सङ्ख्या
१	बाल दिवस	१	जम्मा २३४ बालक ,८० बालिका ८५,अन्य ६९
२	ज्येष्ठ नागरिक र ज्येष्ठ नागरिकका अभिभावकहरुलाई अन्तक्रिया कार्यक्रम	२	जम्मा १२५ महिला - ६० पुरुष - ६५
३	ज्येष्ठ नागरिकलाई लाग्ने अल्जाइमर रोग सम्बन्धी जानकारीमुलक कार्यक्रम	२	जम्मा ७० महिला - ३२ पुरुष - ३८
४	ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम	१	सहभागी संख्या १२० सम्मानित संख्या महिला - १८ पुरुष - १८ (जम्मा - ३६)
५	समुह समिति सदस्यहरुलाई अनुशिक्षण कार्यक्रम	२	सहभागी महिला ४०
६	मानव बेचबिखन तथा ओसार पसार विरुद्ध चेतनामुलक कार्यक्रम	१	सहभागी संख्या ६३

**८. स्वास्थ्य तर्फ**

आ.व. २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको त्रैमासिक प्रगति प्रतिवेदन

कार्यक्रम	सूचक/अवधि	श्रावण देखि असोज
Reporting Status	स्वास्थ्य संस्थाबाट सेवा पाएकाहरुको जम्मा संख्या (नयाँ र थप पटक)	१०२२८
	स्वास्थ्य संस्था बाट सेवा पाएका ज्येष्ठ नागरिक (६० वर्ष भन्दा माथिका) हरुको जम्मा संख्या	२५७१
राष्ट्रिय खोप कार्यक्रम	१ वर्ष मुनिका BCG खोप पाउने बालबालिकाहरुकोसंख्या	२१
	१ वर्ष मुनिका DPT 1 <sup>st</sup> मात्रा खोप पाउने बालबालिकाहरु संख्या	६७
	१ वर्ष मुनिका DPT 3 <sup>rd</sup> मात्रा खोप पाउने बालबालिकाहरु संख्या	७२
	१२-२३ महिना सम्मका बालबालिकाहरुले MR खोप पाएका संख्या	९१
	TD 2 <sup>nd</sup> & TD 2+ खोप पाएका गर्भवती महिलाहरुको संख्या	२९

कार्यक्रम	सूचक/अवधि	श्रावण देखि असोज
पोषण	०-२३ महिनाका बालबालिकाहरुको वृद्धि अनुगमन संख्या	५६७
	०-२३ महिनाका वृद्धि अनुगमन गरिएका बालबालिकाहरु मध्ये कम तौल भएका बालबालिकाहरुकोसंख्या	३
	०-२३ महिनाका बालबालिकाहरुको औषत वृद्धि अनुगमन (पटक)	८
	५ वर्ष मुनिका बच्चाहरुमा झाडापखाला संख्या	३७
	५ वर्ष मुनिका बच्चाहरुमा स्वास-प्रश्वासलागेको संख्या	८०
	५ वर्ष मुनिका बच्चाहरुमा स्वास-प्रश्वास Pneumonia भएको संख्या	१२
	झाडापखाला भएका ५ वर्षमुनिका बच्चाहरुलाई जिंक र ओ.आर.एस बाट उपचार गरिएको संख्या	३७
	Pneumonia भएका नयाँ बच्चाहरु Amoxycillin बाट भएका बच्चा संख्या	१२
सुरक्षित मातृत्व	स्वास्थ्य संस्थामा कम्तिमा पनि एकपटक गर्भ जाँच गराउने महिलाको संख्या	७३
	गर्भवस्थामा १८० आईरन चक्री पाउने महिलाको संख्या	५६
	प्रोटोकल अनुसार (४,६,८ र ९ महिनामा गर्भजाँच गराउने महिलाहरुकोसंख्या)	५६
	प्रोटोकल अनुसार ८ पटक गर्भजाँच गराउने महिलाहरुकोसंख्या)	३९
	संस्थागत सुत्केरी संख्या	११
	४५ दिनको लागि आईरन चक्री पाएका सुत्केरी महिलाहरुको संख्या	१२
	DMPA का लगातार प्रयोगकर्ता संख्या	४४७
	Pills का लगातार प्रयोगकर्ता संख्या	१११
	Implant का लगातार प्रयोगकर्ता संख्या	१५६०
	IUCD का लगातार प्रयोगकर्ता संख्या	२६६
क्षयरो	सबै प्रकारका टि.वि केसमा	१२
म.सा.स्वा.स्व.सेविका कार्यक्रम	महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रम प्रतिवेदन शंकलन	३१५
	सेवा प्रदान गरेको संख्या	६०८०
	आमा समूहको बैठक बसेको पटक	३१२
गाउँघर वित्तनिक कार्यक्रम	सञ्चालन भएको पटक	३८
	सेवा पाएका हरुको संख्या	७७६



कार्यक्रम	सूचक/अवधि	श्रावण देखि असोज
ओ.पि.डि Curative Service	जम्मा जनसंख्यामा ओ.पि.डि मा आएका नयाँ बिरामि संख्या	४२७३
	जम्मा बिरामि (महिला) संख्या	२५५१
	जम्मा बिरामि (पुरुष) संख्या	२१४६
एम्बुलेन्स	गर्भवति सेवा	३२
	जेष्ठ नागरिक सेवा	४८

### ९. भवन तथा नक्सापास उपशाखा-

नक्सा पास विवरण (०८१-०८२ असोज मसान्त सम्म )								
क्र.सं.	आ.व	नक्सा पास दर्ता संख्या	DPC इजाजत /प्रथम इजाजत	स्थाई इजाजत	निर्माण सम्पन्न	अभिलेखीकरण सम्पन्न	भूकम्प अभिलेखीकरण	अस्थाई टहरा दर्ता
१	२०७३/७४	२४५	२२५	३५	३१	१४	०	२०
२	२०७४/७५	१४९०	३७१	४०	१०	१७	२४०	१५
३	२०७५/७६	३८५	२५६	१७७	६०	६	१५०	१०
४	२०७६/७७	४०५	१३८	६४	३८	२	१००	२
५	२०७७/७८	२१९	१४५	१८९	६२	३०	७०	३३
६	२०७८/७९	१३९	१२५	८८	५१	३४	३४	५३
७	२०७९/८०	८४	७१	९१	३९	२९	०	४६
८	२०८०/८१	९०	८७	८६	५६	२४	०	२२
९	२०८१/८२	१४	१३	३०	१९	३	०	५
	जम्मा	३०७१	१४३१	८००	३६६	१५९	५९४	२०६

### १०. प्रशासन तथा राजस्व शाखा

आ.व.२०८१-०८२ को प्रशासन शाखाको कार्ययोजना		
क्र.सं.	कार्यक्रम शीर्षक	कार्यान्वयन अवस्था
१	वार्षिक समीक्षा कार्यक्रम	सम्पन्न
२	सार्वजनिक खरिद तथा इविडिङ्ग सम्बन्धी आवसीय तालिम	सम्पन्न
३	सूचना अधिकारीहरुलाई पुनर्ताजगी तालिम	सम्पन्न

४	शाखा प्रमुख,स्वास्थ्य संस्था प्रमुख तथा वडा सचिवहरुलाई कानुन, लेखा, प्रशासन सम्बन्धी अधिमुखीकरण कार्यक्रम	सम्पन्न
५	कार्यपालिका बैठक संख्या	३
६	कर्मचारी बैठक संख्या	३
७	सूचना प्रवाह गरेको विवरण	१
८	विद्युतीय हाजिर कार्यान्वयन	पूर्ण रुपमा लागु भएको
९	सूत्र राजस्वको कार्यान्वयन	पूर्ण रुपमा लागु भएको
१०	कार्यसम्पादन मूल्याङ्कन सम्पन्न	पूर्ण रुपमा लागु भएको
११	जनप्रतिनिधिर कर्मचारीहरुले सम्पत्ति विवरण सम्बन्धित निकायमा पेश गरेको	सम्पन्न
१२	अख्तियारदुरुपयोग अनुसन्धान आयोगलाई उजुरी सम्बन्धी उपलब्ध गराइएको विवरण	३
१३	खुला प्रतियोगितात्मक परीक्षाबाट रिक्त दरबन्दीमा करारमा जनशक्ति व्यवस्थापन संख्या	३ जना
१४	E-Bidding मार्फत ठेक्का आह्वान संख्या/मूल्याङ्कन गरिएको संख्या/आशयको सूचना पठाइएको संख्या	१३/१३/४

## ११. नापी ईकाइ

सि.नं.	जग्गा नापजाँच बिबरण	लाभान्वित समुदाय	योजनाको नाम	जम्मा संख्या
१	राजकुलो सिमांकन	वडा नं. ६	पुखुलाछी	३
		वडा नं. ७	सालखा	
		वडा नं. ६	कठनचोक	
२	खोला सिमांकन	वडा नं. ६, ९ वडा नं. ७ वडा नं. ५	१. मनमता खोला २. चिहानेपाटि खोला ३. गडगडे खोला	३
३	न्यायिक समिति जग्गा विवाद			८
४	जग्गा व्यवस्थापन	वडा		१३
५	सार्वजनिक जग्गा सिमांकन	वडा नं. ७ वडा नं. ७ वडा नं. ८ वडा नं. ८ वडा नं. ६	१. चिहानपाटि २. कोलागाल ३. कुवा ४. घुमारचोक सडक ५. पर्ति	५
६	बाटो सिमांकन	वडा नं. १ वडा नं. १ वडा नं. ४ वडा नं. ४ वडा नं. ८ वडा नं. ९ वडा नं. ३ वडा नं. ६ वडा नं. ६ वडा नं. ९	१. बाटाघर बस्ति सडक २. सार्वजनिक बाटो ३. सार्वजनिक बाटो ४. दुधडेरी बाटो ५. भुल्भु सिरानटोल बाटो ६. वानिया टोल बाटो ७. लप्सेफेदी बाटो ८. सि.टि.भि.टि. सडक, ९. घिमिरे डेरी देखि बजार १०. गोठगाउँ गाने बाटो	१०
७	पाटी, पौवा सिमांकन	वडा नं. ७ वडा नं. ६	१. चिहानपाटि २. दुगाहिटी	२

१२. सामाजिक सुरक्षा भत्ता लाभग्राही संख्या

वडा नं.	अन्य जेष्ठ नागरिक भत्ता		जेष्ठ नागरिक भत्ता (दलित)		जेष्ठ नागरिक एकल महिला		विधवा (आर्थिक सहायता)		क बर्ग		ख बर्ग (आर्थिक सहायता)		दलित बालबालिका		जम्मा	
	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम	संख्या	रकम
१	३२५	३८४००००	३	२३९४०	४३	३४३९४०	७५	५९३९८०	१३	१५५६९०	१३	८२९९२	१२	१८०८८	४८४	५०५६९५०
२	१७४	२०५२९२९	०	०	१३	९३९००	४६	३६४४२०	५	५९८५०	९	५७४५६	०	०	२४७	२६२६९५५
३	१४१	१६८००००	१०	६९९६०	२४	१८८८६०	५०	३९९०२०	८	८७७८०	३	१९९५२	९	१४३६४	२४५	२४५०३३६
४	१३३	१५८६६६०	५	३९९००	४०	३९९२००	५७	४४४२२०	३	३५९९०	१३	७८७३६	५	७९८०	२५६	२५९२६०६
५	१७८	२१९२०००	३	२३९४०	२६	२०७४८०	७४	५७९८८०	११	१२३६९०	११	७०२२४	४	६३८४	३०७	३९२३५९८
६	२२६	२६७४५८०	४	३९९२०	५४	४२६२०१	८६	६७८३००	५	५९८५०	१९	१२९२९६	११	१७५५६	४०५	४००९७०३
७	२९३	३४६५४५८	१	७९८०	४६	३६४४२०	८६	६८०९६०	११	१३९६७०	८	५९०७२	२	३९९२	४४७	४७०४७५२
८	१५४	१८३९९८०	०	०	१३	१०३७४०	६९	५५०६२०	४	४७८८०	९	५७४५६	०	०	२४९	२५९९६७६
९	२०३	२४२००००	५	३९९००	३६	२८७२८०	७१	५६३९२०	८	९९७७०	७	४४६८८	१३	२०२९६	३४३	३४६७७७४
जम्मा	१८२७	२१६७०८०७	३१	२३६७४०	२९५	२३३३४२१	६१४	४८४६५२०	६८	७९४०९०	९२	५८३०७२	५६	८७७८०	२९८३	३०५५२३५०

व्यक्तिगत घटना दर्ता

वडा नं.	जन्म				मृत्यु				सम्बन्ध बिच्छेद	विवाह	बसाई सरी आएको		बसाई सरी जाने		बेवारिसे	जम्मा
	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा	पुरुष	महिला	तेश्रो लिङ्ग	जम्मा	जम्मा	जम्मा	दर्ता संख्या	सदस्यको संख्या	दर्ता संख्या	सदस्यको संख्या	जम्मा	
१	१३	१०		२३	९	५		१४	१	७						४५
२	५	४		९	१	१		२		८						१९
३	५	४		९	३	६		९	१	११	१	४				३१
४	६	१०		१६	२			२	२	११	१	२				३२
५	४	३		७	४	५		९	१	५	४	१४				२६
६	५	६		११	४	४		८	२	१४	३	१४	३	८		४१
७	६	६		१२	४	३		७	३	१६	१	४	२	७		४१
८	२	४		६	१			१	१	७						१५
९	५	६		११	४	३		७		७	२	१३	१	३		२८
जम्मा	५१	५३	०	१०४	३२	२७	०	५९	११	८६	१२	५१	६	१८	०	२७८

१३. प्रधानमन्त्री रोजगार कार्यक्रम

- १ जना व्यक्तिको श्रम स्वीकृतीको लागि सहजिकरण गरिएको।
- वडाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम आ.व २०८१/८२को लागि योजना माग गरी संकलनको प्रकृत्यामा रहेको। (वडा नं २,७,८ र ९वटा प्राप्त)
- २ वटा स्थानीय निर्देशक समितिको बैठक बसिएको।

झ. सम्पादन गरेका कामको वडागत रूपमा विवरण

१. वडा नं. १ नाड्लेभारे

क्र.म	राजस्व शीर्षक	२०८१ श्रावण-असोज
१	सम्पति कर	६२०१.०३
२	भुमिकर	४०५७५१
३	जग्गा बहाल कर	१७६९०
४	व्यवसाय रजिष्ट्रेशन	२७०००
५	सिफारिस	२७२९७०
६	नाता प्रमाण	२०००
७	बिपद व्यवस्थापन	
८	अन्य राजस्व	५७००/३०००/१०००
जम्मा		७५३५१२.०३

सि नं	सिफारिसको प्रकार	श्रावण	भाद्र	असोज
१	नाता प्रमाण	७	६	१
२	नागरिकता	५	७	२
३	घर बाटो	११	१८	८
४	चार किल्ला	११	९	४
५	अन्य	१५२	१७९	१३३
६	जम्मा			

सि नं	योजना सम्झौता	कार्य सम्पन्न	अनुगमन
बैशाख	०	०	०

जेठ	०	०	०
असार	०	०	०

## २. वडा नं. २ पटाप

क्र.सं.	सिफारिसको प्रकार	साउन महिना	भदौ महिना	अशोज महिना
१	नाता प्रमाणित	१	०	०
२	नागरिकता	१५	१४	१७
३	घर बाटो	८	८	३
४	चार किल्ला	४	४	१
५	अन्य	१०५	७५	८१
जम्मा		१३३	१०२	९८

क्र.सं.	राजस्व संकलन गरेको महिना	रकम
१	साउन	४,१२,४६७.३०
२	भदौ	१,८७,७१७.०५
३	अशोज	१,२४,२७९.७४
जम्मा		७,२४,४६४.०९

क्र.सं.	व्यसायको प्रकार	साउन महिना	भदौ महिना	अशोज महिना	जम्मा
१	कृषि तथा पशु सम्बन्धित	१	१	२	४
३	व्यापार सम्बन्धित	१		१	२
४	उद्योग सम्बन्धित		१		१
५	होटल सम्बन्धित				
६	अन्य				
जम्मा		२	२	३	७

क्र.सं.	योजना	योजना संख्या	बजेट	सम्झौता संख्या	सम्पन्न संख्या	अनुगमन संख्या
१	वडागत	१३	५००००००	१		
२	नगरस्तरिय	२८	१८१०००००	४		
३	संघ	०	०	०		
४	प्रदेश	१७	१७३८००००			
५	अन्य	०	०	०		
जम्मा		५८	४०४८००००	५		

### ३. वडा नं. ३ जहसिंपौवा

क्र.सं.	सिफारिसको प्रकार	२०८१ श्रावण महिना	२०८१ भाद्र महिना	२०८१ आश्विन महिना	कैफियत
१	नाता प्रमाणित	३	२	२	
२	नागरिकता	२३	१३	१०	
३	घर बाटो	३९	२९	२७	
४	चार किल्ला	१४	१७	८	
५	अन्य	९०	१०१	८९	
जम्मा		१६९	१६२	१३६	

क्र.सं.	राजस्व संकलन गरेको महिना	रकम
१	२०८१ श्रावण	५,०१,३७५.३६
२	२०८१ भाद्र	६,१९,११०.८८
३	२०८१ आश्विन	३,४७,०३३.४७

क्र.सं.	व्यसायको प्रकार	२०८१ श्रावण महिना	२०८१ भाद्र महिना	२०८१ आश्विन महिना	कैफियत
१	कृषि सम्बन्धित	१		३	
२	पशु सम्बन्धित	०	०	०	
३	व्यापार सम्बन्धित	०	४	०	
४	उद्योग सम्बन्धित	०	०	०	
५	होटल सम्बन्धित	०	२	०	
६	अन्य	०	०	०	
जम्मा		१	६	३	

क्र.सं.	विवरण	२०८१ श्रावण महिना	२०८१ भाद्र महिना	२०८१ आश्विन महिना	कैफियत
१	सम्झौता संख्या	०	१	१	
२	सम्पन्न संख्या	०	०	१	
३	अनुगमन संख्या	०	०	१	

### ४. वडा नं. ४ फेदि

क्र.सं.	सिफारिसको प्रकार	साउन महिना	भाद्र महिना	असोज महिना	बार्षिक
१	नाता प्रमाणित	३	७	५	



२	नागरिकता	११	१४	१६	
३	घर बाटो	३४	३०	१८	
४	चार किल्ला	१४	१५	६	
५	अन्य	४०	३४	३०	
जम्मा		१०२	१००	७५	

क्र.सं.	राजस्व संकलन गरेको महिना	रकम
१	श्रावण ४,९९,३२८/-	
२	भाद्र ५,२२,३१०/-	जम्मा १२,३४,९६५/-
३	असोज २,१३,३४७/-	

क्र.सं.	व्यसायको प्रकार	श्रावण	भाद्र	असोज
१	कृषि सम्बन्धित	१०	५	३
२	पशु सम्बन्धित	३	२	२
३	व्यापार सम्बन्धित	५	३	-
४	उद्योग सम्बन्धित	-	-	-
५	होटल सम्बन्धित	-	-	-
६	अन्य		-	-
जम्मा		१८	१०	५
		३३		

क्र.सं.	योजना	योजना संख्या	बजेट	सम्झौता संख्या	सम्पन्न संख्या	अनुगमन संख्या
१	वडागत	२४	५०,००,०००/-	२ वडा तोक २		
२	नगरस्तरिय	१३	२,३५,०००००/-			
३	संघ	४	१,४०,००,०००/-			
४	प्रदेश	८	९८,००,०००/-			
५	अन्य					
जम्मा		४९	५,२३,०००००/-			

## ५. वडा नं. ५ पालुबारी

महिना	चलानी संख्या	व्यवसाय दर्ता	नागरिकता सिफारिस संख्या	दर्ताको विवरण
-------	--------------	---------------	-------------------------	---------------

श्रावण	१७६	०	२९	३१६
भाद्र	१८५	०	११	१२६
असोज	२४७	३	७	२८
श्रावण देखि असोज सम्मको	६०८	३	४७	४७०

२०८१ साल श्रावण महिना देखि असोज महिना सम्मको आम्दानी विवरण

	श्रावण	भाद्र	असोज	
सम्पती कर	१८४५.३१	९९२१.०२	९७९०.४२	
भुमिकर	४८३३४०.४६	१४५९७९.९०	२८१६८४.१८	
वहाल कर	३४४००	३६४००	२६७५०	
सिफारिस दस्तुर	५०४१७८	३०७३९३	२४२९३८	
व्यक्तिगत घटना दस्तुर	३०००	२०००	९००	
नाता प्रमाणित दस्तुर	१५००	१०००		
व्यवसाय रजिष्ट्रेशन दस्तुर	१८५००	६२७५	२०७००	
अन्य राजस्व	६००	६००	९००	
जम्मा:-	१०४७३६३.७७	५०९५६८.९२	५८३६६२.६०	२१४०५९५.२९

#### ६. वडा नं. ६ पुखुलाछी

सि.नं.	आम्दानी विवरण	संकलित रकम (रु.)
१.	सम्पती कर	१,०६,७९१.७८
२.	भुमिकर/मालपोत	२,६३,२९४.०२
३.	वहाल कर	२,६६,९२२.६५
४.	सिफारिस दस्तुर	९,२०,६१५.००
५.	व्यक्तिगत घटना दर्ता दस्तुर	८,४००.००
६.	नाता प्रमाणित दस्तुर	१,०००.००
७.	व्यावसाय रजिष्ट्रेशन दस्तुर	१,८८,६३७.५०
८.	अन्य राजस्व	१३,१००.००
	कुल जम्मा	१७,६८,७६०.९५

	नगर स्तरीय	वडा स्तरीय
सम्झौता	१	४
सम्पन्न :	०	०

## ७. वडा नं. ७ महादेवस्थान

सिफारिस तथा अन्य दस्तुर	१२०७६३५.९३	बाह्र लाख सात हजार छ सय पैत्तिस रुपैया त्रियान्नब्बे पैसा मात्र
मालपोत तथा सम्पत्ति कर	२७६९३९.९८	दुई लाख छयत्तर हजार नौ सय उन्नाचालिस रुपैया अन्ठान्नब्बे पैसा मात्र
सिफारिस संख्या	४४४	
व्यवसाय दर्ता तथा नविकरण	७०	दर्ता ८ नविकरण ६२
नागरिकता	२०	
योजना सम्झौता	४	
योजना सम्पन्न	०	

## ८. वडा नं. ८ घुमारचोक

क्र.सं.	सिफारिसको प्रकार	
१	नाता प्रमाणित	३
२	नागरिकता	१५
३	घर बाटो	६७
४	चार किल्ला	४१
५	अन्य सिफारिस	३४९
जम्मा		

क्र.सं.	राजस्व संकलन गरेको महिना	रकम
१	श्रावण	४,१३,२४८/-
२	भाद्र	३,४६,२६३/-
३	आश्विन	९,३६,४६४/-
जम्मा		१६,९५,९७५/-

क्र.सं.	व्यसायको प्रकार	बार्षिक विवरण दर्ता ०८१/०८२	नविकरण ०८१/०८२	जम्मा
१	कृषि तथा पशुपन्छी सम्बन्धित	०	२	२
२	व्यापार सम्बन्धित	१	३	४
३	उद्योग सम्बन्धित	०		०
४	होटल सम्बन्धित	०	१	१

५	अन्य	०		
जम्मा		१	६	७

क्र.सं.	योजना	योजना संख्या	बजेट	सम्झौता संख्या	सम्पन्न संख्या	अनुगमन संख्या
१	वडागत	२१		०	०	
२	नगरस्तरिय	३८		४	०	
३	संघ	२			०	
४	प्रदेश	१			०	
५	अन्य					
जम्मा		६२		४	०	

## १. वडा नं. ९ इन्द्रायणी

क्र.सं.	सिफारिसको प्रकार	आ.व. ०८१/०८२ श्रावण-असोज
१	नाता प्रमाणित	७
२	नागरिकता	२२
३	घर बाटो	५४
४	चार किल्ला	७५
५	अन्य	३४६
जम्मा		५०४

वडा नं ९	राजस्व संकलन आ.व. ०८१/०८२ श्रावण देखी असोज महिनासम्मको आम्दानी	रकम
जम्मा		१७,१०,५९९.९२

क्र.सं.	व्यसायको प्रकार	आ.व. ०८१/०८२
१	कृषि सम्बन्धित	१
२	पशु सम्बन्धित	-
३	व्यापार सम्बन्धित	४
४	उद्योग सम्बन्धित	
५	होटल सम्बन्धित	
६	अन्य	-
जम्मा		५

ज. नगरपालिकाबाट पारित विभिन्न ऐन नियम तथा कार्यविधिहरू

विवरण	२०७४	२०७५	२०७६	२०७७	२०७८	२०७९	२०८०	२०८१	जम्मा
ऐन	४	५	३	४	२	५	२	३	२८
नियमावली/कार्यविधि	२०	९	८	२६	२२	११	८	२	१०६
अन्य	४	०	०	३	१	३	२	०	१३
जम्मा	२८	१४	११	३३	२५	१९	१२	५	१४७

ट. शंखरापुर नगरपालिकाको अन्तर्गतका कार्यालयहरूको जनशक्ति परिचालनको अवस्था

क्र.सं	विवरण	कुल दरबन्दी	कार्यरत	स्थायी	करार
१.	अधिकृतस्तर	२३	१७	१४	३
२.	सहायक पाचौं	२४	१३	८	५
३.	सहायक चौथो	९	९	१	८
४.	सहयोगी	२९	१९		१९
५.	अन्य (संघ/प्रदेश सशर्त)		८		८
		८५	६६	२३	४३

शंखरापुर नगरपालिकाको वडा कार्यालय

क्र.सं	विवरण	कुल दरबन्दी	कार्यरत	स्थायी	करार
१.	वडा सचिव	९	९	९	
२.	सब इन्जिनियर	४	४	४	
३.	असिष्ट सब इन्जिनियर	५	५	५	
४.	सहायक कम्प्युटर अपरेटर	९	३		३
५.	कार्यालय सहयोगी	९	१५		१५
		३६	३६	१८	१८

शंखरापुर नगरपालिकाको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको विवरण

क्र.सं	पद	कुल दरबन्दी	कार्यरत	स्थायी	करार
१.	मेडिकल अधिकृत	२	३		२
२.	जनस्वास्थ्य निरीक्षक/सिअहेव छैटौं	७	७	७	
३.	सिअनमि छैटौं	३	३	३	
४.	सिअहेव/हेअ पाचौं	१४	१४	९	४
५.	प्रशासन सहायक	१	०		
६.	स्टाफ नर्स पाचौं	५	३		३
७.	ल्याब टेक्निसियन पाचौं	१	१		१
८.	रेडियोलोजिस्ट पाचौं	१	१		१
९.	अहेव चौथो पाचौं	५	५	३	३
१०.	अनमी चौथो पाचौं	१७	१७	१४	३
११.	ल्याब असिस्टेन्ट	३	३		३
१२.	कार्यालय सहयोगी	१३	१०	१	९
		<b>७३</b>	<b>६५</b>	<b>३६</b>	<b>२९</b>

## ठ. नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुको विवरण

क्र.सं.	सं.नं.	नाम थर	पद	श्रेणी/तह	सेवा/समुह
१	१५९०२४	अमृत कुमार धिताल	प्रमुख प्रशासकीय अधिकृत	रा. प. द्वितिय	नेपाल प्रशासन/सामान्य प्रशासन
२	१४५००३	रवि प्रसाद शर्मा	उपसचिव (प्रा)	अधिकृतस्तर दशौं	
३	१९३७५४	निर्जला अधिकारी चुडाल	प्रमुख महिला विकास अधिकृत	दशौं	विविध
४	२३२०५५	सुभद्रा पुडासैनी	वरिष्ठ शाखा अधिकृत	आठौं	नेपाल प्रशासन/सामान्य प्रशासन
५	२०६१४९	प्रमिला पुडासैनी	वरिष्ठ शाखा अधिकृत	आठौं	शिक्षा प्रशासन/निरीक्षण
६	२३५४४६	प्रकाश सिंह साउद	ईन्जिनियर	सातौं	नेपाल इन्जिनियरिङ/सिभिल इन्जिनियरिङ
७	१५८३२४	विष्णु प्रासाद चापागाई	जनस्वास्थ्य अधिकृत	सातौं	नेपाल स्वास्थ्य सेवा
८	१७०२७१	गोविन्द प्रसाद अधिकारी	लेखा अधिकृत	छैटौं	नेपाल प्रशासन/लेखा
९	१६१०४६	थमु नारायण भण्डारी	अधिकृत	छैटौं	नेपाल प्रशासन/सामान्य प्रशासन
१०	१५३९४९	राममणि ढकाल	अधिकृत	छैटौं	नेपाल प्रशासन/सामान्य प्रशासन
११	१९६३९१	सीतादेवी गुरागाँइ	अधिकृत	छैटौं	नेपाल कृषि सेवा/कृषिवाली विकास
१२	१७५५९८	प्रकाश पौडेल	सि.अ.हे.व.	छैटौं	नेपाल स्वास्थ्य सेवा
१३	१६००७९	अरुण कु. गिरी	सि.अ.हे.व.	छैटौं	नेपाल स्वास्थ्य सेवा



१४	१५६५९२	भवानी भण्डारी सिलवाल	सि.अ.हे.व.	छैटौं	नेपाल स्वास्थ्य सेवा
१५	१७३०००	अनिता भट्टराई महत	सि.अ.हे.व.	छैटौं	नेपाल स्वास्थ्य सेवा
१६	१७९९१०	विमलबाबु पन्त	सि.अ.हे.व.	छैटौं	नेपाल स्वास्थ्य सेवा
१७	१८२४९५	ठगेन्द्र राज भट्टराई	सि.अ.हे.व.	छैटौं	नेपाल स्वास्थ्य सेवा
१८	१६२४१३	गंगा देवी चिमोरिया	सि.अ.न.मि.निरिक्षक	छैटौं	नेपाल स्वास्थ्य सेवा
१९	१७९१३७	ल्हाक्पा डोमा पाखिन	सि.अ.न.मि.निरिक्षक	छैटौं	नेपाल स्वास्थ्य सेवा
२०	१७९२७५	गोमा कुमारी दाहाल	सि.अ.न.मि.निरिक्षक	छैटौं	नेपाल स्वास्थ्य सेवा
२१	२१७९८६	सुस्मिता पौडेल	ज.स्वा.नि. छैटौं	छैटौं	नेपाल स्वास्थ्य सेवा
२२	१९५६५५	अर्जुन प्रसाद चौलागाई	कृषि अधिकृत	छैटौं	नेपाल कृषि सेवा, कृषि प्रसार
२३	१७८९३१	गिता तिमल्सिना	पशु विकास अधिकृत	छैटौं	नेपाल कृषि सेवा, भेटेरेनरी
२४	३-२७-४२७५-०३३१०	कृष्णमाया लामा	लेखा अधिकृत	छैटौं	स्थानीय, लेखा
२५	१५४९७७	देवकी तिवारी उप्रेती	सि.अ.न.मि.	छैटौं	नेपाल स्वास्थ्य सेवा
२६	१८६९९१	हसना श्रेष्ठ	सि.अ.न.मि.	छैटौं	नेपाल स्वास्थ्य सेवा
२७	१७९११४	तारा राई	सि.अ.न.मि.	छैटौं	नेपाल स्वास्थ्य सेवा
२८	१७६१७८	संजिता दंगाल पराजुली	सि.अ.न.मि.	छैटौं	नेपाल स्वास्थ्य सेवा
२९	१७५६४४	सरस्वती देवी भट्टराई	सि.अ.न.मि.	छैटौं	नेपाल स्वास्थ्य सेवा
३०	२००८४२	विनिता भट्टराई	सि.अ.हे.व अधिकृत	छैटौं	नेपाल स्वास्थ्य सेवा
३१	२१७४९६	रविन्द्र राज मैनाली	जनस्वास्थ्य निरिक्षक	छैटौं	नेपाल स्वास्थ्य सेवा

३२	२२६८००	शोभा अधिकारी दाहाल	जनस्वास्थ्य निरिक्षक	छैटौं	नेपाल स्वास्थ्य सेवा
३३	२२५८५०	मन्दिरा कुमारी अधिकारी	जनस्वास्थ्य निरिक्षक	छैटौं	नेपाल स्वास्थ्य सेवा
३४	२०२४५५	कमलराज तिमिलिसना	जनस्वास्थ्य निरिक्षक	छैटौं	नेपाल स्वास्थ्य सेवा
३५	१९३२२०	सिर्जना दोषी गिरी	सि.अ.हे.व अधिकृत	छैटौं	नेपाल स्वास्थ्य सेवा
३६	२०४४०७	सुनिता श्रेष्ठ	अमिन पाचौं	पाँचौं	नेपाल इन्जिनियरिङ/अमिन
३७	१९७८४९	नुवा रोकाया महत	सहायक	पाचौं	नेपाल प्रशासन
३८	१९३६०६	सुर्य कुमारी न्यौपाने	म.वि.नि. (विविध)	पाँचौं	विविध
३९	१९२८७९	प्रमिला जिरेल खड्का	स.म.वि.नि. (विविध)	पाँचौं	विविध
४०	२३५३१३	सिर्जना सेन	लेखा सहायक	पाँचौं	नेपाल प्रशासन
४१	२४०००६	जगत प्रसाद आचार्य	प्राविधिक सहायक	पाँचौं	नेपाल शिक्षा प्रशासन
४२	२४१३२०	समुन्द्र थापा	सव.ईन्जिनियर	पाचौं	नेपाल इन्जिनियरिङ
४३	२३९४३३	अस्मिता श्रेष्ठ	सव.ईन्जिनियर	पाचौं	नेपाल इन्जिनियरिङ
४४	२४११७८	नितेश बासुकला	सव.ईन्जिनियर	पाचौं	नेपाल इन्जिनियरिङ
४५	२१७२४२	मेरिना क्षेत्री	हे.अ.	पाचौं	नेपाल स्वास्थ्य सेवा
४६	१८०६३२	भिम प्रसाद घिमिरे	सि.अ.हे.ब.	पाँचौं	नेपाल स्वास्थ्य सेवा
४७	२०७१२८	दिपिका सापकोटा	अ.न.मि.	पाँचौं	नेपाल स्वास्थ्य सेवा
४८	२०६३५७	किरण कुमारी चौधरी	अ.हे. ब.	पाँचौं	नेपाल स्वास्थ्य सेवा
४९	२०६९६८	सुनिता चौलागाई	सि.अ.न.मि	पाँचौं	नेपाल स्वास्थ्य सेवा

५०	स्थायी	सुबोध थापा	सहायक	पाँचौं	स्थानीय
५१	स्थायी	किरण नापित	सहायक	पाँचौं	स्थानीय
५२	स्थायी	रामकृष्ण डंगोल	सहायक	पाँचौं	स्थानीय
५३	स्थायी	ध्रुव प्रसाद ढुंगाना	सहायक	पाँचौं	स्थानीय
५४	स्थायी	न्हुच्छे बहादुर नकर्मि	सहायक	पाँचौं	स्थानीय
५५	२३६४०१	रामचन्द्र गौतम	सहायक	पाचौं	प्रशासन सेवा/सामान्य प्रशासन
५६	१७७७६६	लक्ष्मीश्वरी श्रेष्ठ	सि.अ.न.मि	पाँचौं	नेपाल स्वास्थ्य सेवा
५७	२२१९२३	सर्मिला दहाल	सि.अ.न.मी.	पाँचौं	नेपाल स्वास्थ्य सेवा
५८	२०९७१२	मिथिला अधिकारी	सि.अ.न.मी.	पाँचौं	नेपाल स्वास्थ्य सेवा
५९	२४३३७६	सुस्मिता ढकाल	सब इन्जिनियर	पाचौं	नेपाल इन्जिनियरिङ्ग
६०	२३८८१३	सुधुम्न हमाल	सब इन्जिनियर	पाचौं	नेपाल इन्जिनियरिङ्ग
६१	२१५७६५	लक्ष्मण ज्ञवाली	अ.हे. व.	पाचौं	नेपाल स्वास्थ्य सेवा
६२	२१७४६६	सविना खड्का	सि.अ.हे.व.	पाचौं	नेपाल स्वास्थ्य सेवा
६३	२२२४१३	प्रेरणा कार्की	सि.अ.हे.व.	पाचौं	नेपाल स्वास्थ्य सेवा
६४	२०५५२३	वाड्दी ग्याल्पो तामाङ	सि.अ.हे.व.	पाचौं	नेपाल स्वास्थ्य सेवा
६५	२२०६२७	पवित्रा सुबेदी पन्डित	सि.अ.न.मि	पाचौं	नेपाल स्वास्थ्य सेवा
६६	२२३०९६	सीता दर्जी	सि.अ.न.मि	पाचौं	नेपाल स्वास्थ्य सेवा
६७	२३६८६९	प्रभाष आचार्य	सहायक	चौथो	नेपाल प्रशासन

६८	२३९७७३	रञ्जना चौधरी	अ.सव.ईन्जिनियर	चौथो	नेपाल इन्जिनियरिङ्ग
६९	२३९७७३	सशिता के.सी.	अ.सव.ईन्जिनियर	चौथो	नेपाल इन्जिनियरिङ्ग
७०	२३९४७०	सरु लवजु	अ.सव.ईन्जिनियर	चौथो	नेपाल इन्जिनियरिङ्ग
७१	२३९४७६	कृष्टल सुवाल	अ.सव.ईन्जिनियर	चौथो	नेपाल इन्जिनियरिङ्ग
७२	२३८४१९	सुशिल रिजाल	सहायक	चौथो	प्रशासन सेवा/सामान्य प्रशासन
७३	अस्थायी	मुकुन्द पौडेल	खा.पा. स.टेक्निसियन		अन्य
७४	२३५४६९	लोकमाया खड्का	सहायक	पाचौं	प्रशासन
७५	२२२०७२	दिकला घिमिरे	सि.अ.न.मी.	पाचौं	नेपाल स्वास्थ्य सेवा
७६	२०५९७१	प्रेम कुमारी पोखरेल	सि.अ.न.मी.	पाचौं	नेपाल स्वास्थ्य सेवा
७७	२४२१२१	वीनिता भण्डारी	सहायक	चौथो	प्रशासन
७८	२२२१८७	अञ्जु अधिकारी	प.हे.न.	पाचौं	नेपाल स्वास्थ्य सेवा

## ड. नगरपालिकामा कार्यरत करार कर्मचारीहरूको नामावली

क्र.सं.	नाम थर	पद	फोन नं.	कार्यरत
१	डा.गौरव पौडेल	MDGP चिकित्सक नवौं	९८४१७७०१२७	इन्द्रायणी नगर अस्पताल
२	डा. किशोर भट्ट	मेडिकल अधिकृत	९८४९८१२५२३	लप्सेफेदी स्वास्थ्य चौकी
३	डा. संगिता प्रजापति	मेडिकल अधिकृत	९८६०६१७५२६	इन्द्रायणी नगर अस्पताल
४	डा. अनुज बज्रा	मेडिकल अधिकृत	९८४३०७८८०६	इन्द्रायणी नगर अस्पताल
५	दिपिका सुवेदी	क्षयरोगमुक्त अभियान संयोजक	९८४९१६९१०७	नपा
६	मिलन फुयाल	इन्जिनियर	९८४१४३६५७७	न.पा.
७	बाल कृष्ण मानन्धर	इन्जिनियर	९८४९९३६७२८	न.पा.
८	नविन के.सी	इन्जिनियर	९८५१२०१९२३	न.पा.
९	पलिस्था श्रेष्ठ	रोजगार संयोजक छैटौं	९८४१२८२०६५	प्रधानमन्त्री रोजगार कार्यक्रम
१०	आशिष आचार्य	पशु चिकित्सक	९८४३३३२००९	न.पा.
११	विमल प्रसाद शर्मा	कृषि स्नातक प्राविधिक	९८५८०८६३६८	न.पा.
१२	शिव प्रसाद श्रेष्ठ	कानून अधिकृत	९८४१३४७९९३	न.पा.
१३	सुजन थापा	सूचना प्रविधि अधिकृत छैटौं	९८४३४७६४१९	न.पा.
१४	मन्जु आचार्य	कम्प्युटर अपरेटर	९८४२२००६७२	न.पा.
१५	श्रीकृष्ण थापा	एम आई एस अपरेटर	९८४१६३८८६३	न.पा.
१६	सुभद्रा साखकर्मी	न्यायीक सहजकर्ता	९८४८०८८४२५	न्यायिक समिति
१७	अनु मानन्धर	रोजगार सहायक	९८६९४१४३६१	प्रधानमन्त्री रोजगार कार्यक्रम
१८	सविना पराजुली	फार्मसी सहायक	९८६०८९७३८९	इन्द्रायणी नगर अस्पताल
१९	सिर्जना सापकोटा	उद्यम विकास सहजकर्ता	९८६०७२२९२७	न.पा.
२०	आडकाजी शेर्पा	नगर प्रहरी ना.नि.	९८५१२८१४०६	न.पा.
२१	रचना खड्का	रेडियोग्राफर	९८६९०३२६७९	इन्द्रायणी नगर अस्पताल
२२	प्रविन डंगोल	प्राविधिक सहायक	९८१३३४७७११	प्रधानमन्त्री रोजगार कार्यक्रम
२३	माईते स्याङबो	स.कम्प्युटर अपरेटर	९८४९८८७३६५	३ नं.
२४	सन्तोषी बोगटी	सहायक क. अपरेटर	९८०८६६४२५५	६ नं.
२५	चिनीमाया श्रेष्ठ	सहायक क. अपरेटर	९८४९१९९९६७	९ नं.
२६	सजनी श्रेष्ठ	सहायक क. अपरेटर	९८१०१८६९०९	न.पा.
२७	विक्रम मल्ल	सहायक क. अपरेटर	९८१८६०५२२१	न.पा.
२८	सविता नापित	सहायक क. अपरेटर	९८४१८४७३८७	न.पा.
२९	विकास श्रेष्ठ	नगर प्रहरी प्र.स.नि.	९८४३१९२१६७	न.पा.
३०	दिक्षा श्रेष्ठ	स्टाफ नर्स	९८४३५२४१८२	९ नं.
३१	सानु श्रेष्ठ	स्टाफ नर्स	९८४३७८७३१०	इन्द्रायणी नगर अस्पताल

३२	युनिसा कुँवर	स्टाफ नर्स	९८६३५९६५२३	घुमारचोक आधारभुत स्वास्थ्य केन्द्र
३३	उषामाया तामाड	हे.अ.	९८४१७९१४८६	५ नं
३४	अस्मिता खड्का	ल्याब टेक्नेसियन	९८४९९४८४०५	इन्द्रायणी नगर अस्पताल
३५	दिपक ढंगाना	ल्याब असिस्टेन्ट	९८४३३३७६४४	लप्सेफेदी स्वास्थ्य चौकी
३६	रचना श्रेष्ठ	ल्या.असिस्टेन्ट	९८६९३९३८०५	इन्द्रायणी नगर अस्पताल
३७	सीता तामाड	अ.न.मि.	९८४९८४४७२८	पटाप आधारभुत स्वास्थ्य केन्द्र
३८	बोधकुमारी बजगाई	अ.न.मि.	९८४१५३९०६१	लप्सेफेदी स्वास्थ्य चौकी
३९	सुष्मा श्रेष्ठ	अ.न.मि.	९८४९०१३७७३	पुखुलाछी स्वास्थ्य केन्द्र
४०	वर्षा स्याडतान	स्टाफ नर्स	९८६५०७३०८९	लप्से शहरी स्वास्थ्य केन्द्र
४१	सरला नेसुर	हे.अ.	९७६१८८११६३	रैले शहरी स्वास्थ्य केन्द्र
४२	राजेन्द्र कुमार पुलामी	प्राविधिक सहायक भेट पाचौं	९८४४४०३९७०	न.पा.
४३	सविन पन्थी	प्राविधिक सहायक कृषि पाचौं	९८४९७८९५८७	कृषि विकास सेवा केन्द्र, जहरसिंहपौवा
४४	सकिला कार्की	नायब प्राविधिक सहायक चौथो कृषि	९८४५३८९०७७	नगरपालिका
४५	भूमिका कुमारी रावत	अ.न.मि.	९८४३३८३१४६	थाडसाड आधारभुत केन्द्र
४६	अमृत थापा	सवारी चालक	९८४३६५५५७३	इन्द्रायणी नगर अस्पताल
४७	जित नारायण श्रेष्ठ	सवारी चालक	९८४१५३६००१	प्रमुख प्रशासकीय अधिकृत
४८	राधाकृष्ण श्रेष्ठ	सवारी चालक	९८४१३२०११८	उप प्रमुख
४९	सविन श्रेष्ठ	सवारी चालक	९८४०३७७२७२	५ ६ ७ ८ र ९ वडा
५०	बुद्धि नारायण श्रेष्ठ	सवारी चालक	९८४१३६३६९९	नगर प्रमुख
५१	विकेश डंगोल	सवारी चालक	९८४३२३३३२६	न.पा.
५२	बसन्त तामाड	हलुका सवारी चालक/एम्बुलेन्स	९८४२४४०२१०	१ २ ३ र ४ वडा
५३	लिला कुमारी श्रेष्ठ	अ.हे.व	९८६१३७२२६६	इन्द्रायणी नगर अस्पताल
५४	जुनु वाइवा	अ.हे.व	९८०८५४५५००	इन्द्रायणी नगर अस्पताल
५५	आयुसा फुयाल	अ.हे.व	९८४९२९७८७७	इन्द्रायणी नगर अस्पताल
५६	मैते तामाड	नगर प्रहरी हवल्दार	९८६०२३६९०८	नपा
५७	दिल बहादुर घ्लान	नगर प्रहरी जवान	९८६०५९२२३८	न.पा.
५८	उत्तम परियार	नगर प्रहरी जवान	९८८०७१८०९७	न.पा.
५९	विक्रम दंगाल	नगर प्रहरी जवान	९८६९००८३०२	न.पा.
६०	कमल तामाड	नगर प्रहरी जवान	९८६९०६१२२९	न.पा.
६१	राजेन्द्र दंगाल	नगर प्रहरी जवान	९८४००९२८५१	न.पा.

६२	श्रीकृष्ण पुडासैनी	कार्यलय सहयोगी	९८४१३३४५७७	१ नं.
६३	दिपक तामाङ्ग	कार्यलय सहयोगी	९८४९१७३३२७	न.पा.
६४	उमेश श्रेष्ठ	कार्यलय सहयोगी	९८६३९११३४८	न.पा.
६५	अनुप बस्नेत	कार्यलय सहयोगी	९८४३५२४२५०	न.पा.
६६	प्रल्हाद कटुवाल	कार्यलय सहयोगी	९८४१५३५३९४	न.पा.
६७	सुवित कुमार लामा	कार्यलय सहयोगी	९८४३२०९८३५	२ नं.
६८	सुन्तली लामा	कार्यलय सहयोगी	९८६१५४८७५७	न.पा.
६९	अनालिका श्रेष्ठ	कार्यलय सहयोगी	९८४३३८४८७८	न.पा.
७०	प्रकाश दंगाल	कार्यलय सहयोगी	९८६१३६७१७३	१ नं.
७१	अनिल श्रेष्ठ	कार्यलय सहयोगी	९८४१३८९१९५	७ नं.
७२	पल बहादुर भुजेल	कार्यलय सहयोगी	९८६५१३४८८६	३ नं.
७३	बिष्णु पुडासैनी	कार्यलय सहयोगी	९८४१७६४२६१	४ नं.
७४	अच्युत बैरागी	कार्यलय सहयोगी	९८४३७८७५०५	४ नं.
७५	सन्तोष दंगाल	कार्यलय सहयोगी	९८४१०७०२०७	५ नं.
७६	शर्मिला रेग्मी	कार्यलय सहयोगी	९८१३१६७८५०	६ नं.
७७	केदार दास श्रेष्ठ	कार्यलय सहयोगी	९८४१६३१६८१	८ नं.
७८	सुमित्रा थापा	कार्यलय सहयोगी	९८०८००५२९६	९ नं.
७९	बिष्णु माया लामा	कार्यलय सहयोगी	९८४०५०१४५६	२ नं.
८०	स्मरण प्रेम नगरकोटी	कार्यलय सहयोगी	९८४१०७३३१५	३ नं.
८१	पार्वती खनाल	कार्यलय सहयोगी	९८४९५०१०७६	१ नं.
८२	देवकी कार्की	कार्यलय सहयोगी	९८४११५५३०३	साँखु स्वास्थ्य चौकी
८३	सुमित्रा थापा भण्डारी	कार्यलय सहयोगी	९८४८८४९८१२	९ नं.
८४	लक्ष्मी घ्लान	कार्यलय सहयोगी	९८४९२२६८०२	८ नं.
८५	दिल बहादुर तामाङ	कार्यलय सहयोगी	९८६३६९२६९३	२ नं.
८६	विजय श्रेष्ठ	कार्यलय सहयोगी	९८४३१९२१९८	न.पा.
८७	सुनिल श्रेष्ठ	कार्यलय सहयोगी	९८६१३८६१२९	७ नं.
८८	सीता श्रेष्ठ	कार्यलय सहयोगी	९८४९७०५१८९	इन्द्रायणी नगर अस्पताल
८९	ईन्दिरा पौडेल	कार्यलय सहयोगी	९८४९४६८७९०	५ नं.
९०	कृष्ण श्रेष्ठ	कार्यलय सहयोगी	९८६३३१५६८३	इन्द्रायणी नगर अस्पताल
९१	बच्चुराम सुवेदी	कार्यलय सहयोगी	९८४०६११२४४	सुनटोल स्वास्थ्य चौकी

## ढ. सार्वजनिक निकायको वेभसाइट

- वेभसाइट : [www.shankharapurmun.gov.np](http://www.shankharapurmun.gov.np)
- ईमेल: [shankharapur.municipality@gmail.com](mailto:shankharapur.municipality@gmail.com),  
[info@shankharapurmun.gov.np](mailto:info@shankharapurmun.gov.np)
- फेसबुक : हेलो शंखरापुर नगर कार्यपालिका को कार्यालय साँखु-आधिकारिक पेज
  - Username:- @shankharapurmun

## ण. सुचना परियोजना प्राप्त भएको वैदेशिक सहायता ऋण अनुदान एवं सझौता सम्बन्धित विवरण

- वैदेशिक सहायता ऋण अनुदान एव सझौता सम्बन्धि कुनै कार्य नभएको।

## त. सार्वजनिक निकायले सन्चालन गरेको कार्यक्रम र सोको प्रतिवेदन समीक्षा तथा सार्वजनिक सुनुवाई गरेको

<https://shankharapurmun.gov.np/ne/annual-progress-report>

## थ. सार्वजनिक निकायले वर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली

- नभएको

## द. सार्वजनिक निकायमा परेका सुचना माग सम्बन्धी निवेदन र सुचना दिइएको विषय

- सूचना माग भएको

क्र.सं.	सूचना माग संख्या	फछौट संख्या
१	१	१

अख्तियार दुरुपयोग अनुसन्धान, सतर्कता केन्द्र र अन्य निकाय उजुरी सम्बन्धी विवरण माग भएको

क्र.सं.	विवरण माग संख्या	फछौट संख्या
१	३	३

## ध. सार्वजनिक निकायका सुचनाहरू अन्यत्र प्रकाशन भएको वा हुने भए सोको विवरण

- नभएको

शंखरापुर नगरपालिका